



नेपाल फाईनान्स लिमिटेड Nepal Finance Limited

“नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्रप्राप्त संस्था”

केन्द्रिय कार्यालय : काठमाडौं-२८, कमलादी, फोन नं. : ०१-४२४५८८५, ४५४५८८६

E-mail : info@nepalfinance.com.np, Website: www.nepalfinancelimited.com.np

को

“हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु”

हाल कायम चुक्ता पूँजी रु.४९,३४,९६,३२५ को एक शेयर बराबर सून्य दशमलव सत्तरी किता शेयर (१ : ०.७०) (अर्थात् विद्यमान १ किता साधारण शेयर बराबर नयाँ ०.७० किता साधारण शेयर) को अनुपातमा साविकका शेयरधनीहरुको लागि रु. ३४,५४,४७,४२७.५० बराबरको प्रति शेयर रु.१००/- अर्कित दरका ३४,५४,४७४.२७५ किता हकप्रद साधारण शेयर निष्काशन गर्नको लागि प्रकाशित ।

दरखास्त साथ प्रति साधारण शेयर रु.१००/- का दरले शत प्रतिशत भुक्तानी माग गरिएको ।

कम्पनीको नेटवर्थ, प्रति शेयर आम्दानी तथा संचित नाफा नोक्सानमा भएको वास्तविक तथा प्रक्षेपित प्रतिफल देहाय बमोजिम रहेको छ ।

विवरण	वास्तविक रु. हजारमा				आ.ब. ०७८/०७९ (पुस मसान्त सम्मको अपरिष्कृत)	प्रक्षेपित रु. हजारमा		
	आ.ब. ०७४/७५	आ.ब. ०७५/७६	आ.ब. ०७६/७७	आ.ब. ०७७/७८		आ.ब. ०७८/७९	आ.ब. ०७९/८०	आ.ब. ०८०/८१
प्रति शेयर नेटवर्थ (रु.)	१४१.६०	१४६.२९	१७०.८०	१३७.४६	१४२.३५	१२५.८८	१४६.१२	१७३.९२
प्रति शेयर आम्दानी (रु.)	१२.३५	६.१३	३२.८५	१०.२९	१३.४९	११.४९	१२.८२	२४.००
संचित नाफा/नोक्सान (रु.हजारमा)	५६४८७.७०	६२,८६५.३८	९६,१४४.००	१६२,९१२.२८	१८७,०१९.००	२१७,१३४.४०	३८६,९३२.४०	६२०,११७.७३

निष्काशन तथा बिक्री प्रबन्धकको उद्घोषण :

हामीलाई निष्कासनकर्ता संगठित संस्था तथा यसका संस्थापक/संचालकहरुले उपलब्ध गराएको विवरण तथा जानकारीहरुको आधारमा यस संस्थाको व्यवस्थापकिय, प्राविधिक र आर्थिक पक्षको विश्लेषणात्मक अध्ययनबाट हामी सन्तुष्ट हुनुको साथै “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” मा लेखिएका आर्थिक विवरणहरु र अन्य जानकारी तथ्यगत, पूर्ण र सही देखिएकोले लगानीकर्ताहरुलाई लगानी सम्बन्धी निर्णय लिन मद्दत पुग्ने कुरा प्रति विश्वस्त भई हामीले यो “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा धितोपत्र सम्बन्धी ऐन, २०६३ र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७८ अनुरूपको योग्यता पुगेको प्रतिबद्धतापत्र (ड्यू डेलिजेन्स सर्टिफिकेट) प्रस्तुत गरेका छौं । लगानीमा हुने जोखिम सम्बन्धी उद्घोषण : धितोपत्रमा गरिने लगानीमा जोखिम हुने भएकोले त्यस्तो जोखिमको मुल्याङ्कन गर्ने प्रमुख दायित्व लगानीकर्ता स्वयंको हुनेछ र धितोपत्रको निष्काशन मुल्यले सुचिकरण पश्चात धितोपत्र बजारमा हुने कारोबार मुल्य नजनाउने हुँदा यस “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” को दफा (थ) मा उल्लेखित जोखिमहरु समेतको अध्ययन गरेर मात्र लगानी सम्बन्धी निर्णय लिन सुझाव गरिन्छ ।

क्रेडिट रेटिङ्ग सम्बन्धी विवरण

यस विवरणपत्र अनुसार निष्काशन गरिने साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (तेस्रो संशोधन सहित) मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूर रेटिङ्ग गराउनु पर्ने भएकोले क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लिमिटेडबाट इस्यूर रेटिङ्ग गराई “[ICRANP-IR] C+” रेटिङ्ग प्राप्त गरेको छ । यसले समयमा वित्तिय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा ज्यादै उच्च जोखिम जनाउँदछ । ईक्रा नेपाल लिमिटेडले [ICRANP -IR]AAA b)iv [ICRANP-IR]D सम्मको रेटिङ्ग प्रदान गर्दछ जसमा ग्रेड [ICRANP -IR]AAA ले बलियो आधार जनाउँछ र [ICRANP-IR]D ले कमजोर आधार जनाउँदछ । सो सम्बन्धी विवरण यस विवरणपत्रको दफा (ब) मा उल्लेख गरिएको छ । इस्यूर रेटिङ्ग ग्रेड प्रदान गरेको मिति : २०७८/०६/१५ (२०२१-१०-०१) र बहाल रहने अवधि २०७९/०६/१० (२०२२-०९-२७) सम्म रहने छ ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको मिति : २०७८/१२/०८ गते ।

हकप्रद शेयर निष्काशन खुल्ला हुने मिति : २०७८/०२/०६ गते ।

हकप्रद शेयर निष्काशन बन्द हुने मिति : २०७८/०२/२६ गते (बैंकिङ समय पश्चात)

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक



प्रभु क्यापिटल लिमिटेड

कमलादी, काठमाडौं, फोन नं. ०१-४१६४१००, ५४७०३००

E-mail: info@prabhucapital.com, Web: www.prabhucapital.com

(A Subsidiary of Prabhu Bank Limited)

क) संगठित संस्थाको नाम : नेपाल फाइनेन्स लिमिटेड (Nepal Finance Limited)

ख) संगठित संस्थाको रजिष्टर्ड कार्यालय : यस वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रिय) कार्यालय कमलादी, काठमाण्डौ वडा नं. २८, मा रहेको छ ।

ग) कारोबार स्थान : यस वित्तीय संस्थाको मुख्य कारोबार गर्ने कार्यालय, काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. २८ कमलादीमा रहेको छ । यसको अलावा वित्तीय संस्थाले १० वटा शाखा कार्यालय र २ वटा एक्सेन्सन काउण्टर स्थापना गरी वित्तीय कारोबारहरू गर्दै आइरहेको छ । भविष्यमा आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृत लिई शाखा, उपशाखा वा अन्य कार्यालय खोली वित्तीय कारोबार गर्न सक्नेछ ।

शाखा कार्यालयहरू :

सि. नं.	फाइनेन्सको शाखा कार्यालयको नाम	ठेगाना	शाखा संचालन मिति	कार्यालयको प्रकृति	कैफियत
१	कमलादी मुख्य शाखा	का.म.न.पा. २८, कमलादी	२०७७/०४/२९	वित्तीय कारोबार	स्थानान्तरण मिति
२	पुल्चोक शाखा	पुल्चोक, ललितपुर	२०७७/०७/२७	वित्तीय कारोबार	स्थानान्तरण मिति
३	बनेपा शाखा	बनेपा ७, काभ्रे	२०७७/०१/०८	वित्तीय कारोबार	बनेपा II मर्ज गरिएको
४	मुर्गिया शाखा	सैनामैना ३, मुर्गिया	२०७७/११/०९	वित्तीय कारोबार	
५	गैडाकोट शाखा	गैडाकोट ४, कंग्रेसचोक, नवलपरासी	२०७७/१२/०५	वित्तीय कारोबार	
६	माछापुच्छ्रे शाखा	माछापुच्छ्रे २, भुर्जुङ खोला, कास्की	२०७७/१२/२२	वित्तीय कारोबार	
७	धनुषाधाम शाखा	धनुषाधाम, धनुषा	२०७८/०३/२४	वित्तीय कारोबार	
८	लगनखेल शाखा	लगनखेल, ललितपुर	२०७८/०३/२७	वित्तीय कारोबार	एकिकृत कारोबार मिति
९	न्युरोड शाखा	का.म.न.पा. २४, न्युरोड	२०७८/०३/२७	वित्तीय कारोबार	एकिकृत कारोबार मिति
१०	हेटौडा शाखा	हेटौडा ४, मकवानपुर	२०७७/०४/२५	वित्तीय कारोबार	
११	कान्तिपथ एक्सेन्सन काउण्टर	काठमाण्डौ २७, कान्तिपथ	२०७८/०३/२१	वित्तीय कारोबार	
१२	कालीमाटी एक्सेन्सन काउण्टर	काठमाण्डौ १४, कालीमाटी	२०७८/११/१५	वित्तीय कारोबार	

- घ) **संगठित संस्थाको संक्षिप्त परिचय र उद्देश्य** : नेपाल फाइनान्स लिमिटेड, कम्पनी ऐन, २०६३ बमोजिम मिति २०४९/०४/०७ गते नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भै मिति २०४९/०९/२२ मा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त गरी मिति २०४९/९/२२ गते देखि वित्तीय कारोबार संचालन गरिरहेको र नेपाल राष्ट्र बैंकबाट मिति २०७१/०८/१७ मा समस्याग्रस्त घोषणा गरी मिति २०७६/०८/२४ देखि नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त फुकुवा गरी नयाँ लगानीकर्ताहरूबाट नेपाल फाइनान्स लिमिटेडकै नामबाट हाल संचालन रहीरहेको छ । यस वित्तीय संस्थाको संस्थापकहरूमा बैंक/वित्तीय क्षेत्र, औद्योगिक क्षेत्र, वैदेशिक रोजगार, शैक्षिक क्षेत्र एवं व्यापार/व्यवसायको साथै व्यवस्थापन क्षेत्रमा लामो समय देखि दखल भएका प्रतिष्ठित व्यक्तित्वहरू रहेका छन् । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिए बमोजिम नेपाल राष्ट्र बैंक ऐन, २०५८, प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून, कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधीनमा रही वित्तीय कारोबार (वित्तीय व्यवसाय) गर्ने यस वित्तीय संस्थाको मुख्य उद्देश्य देहाय बमोजिम हुनेछ :
- (क) वित्तीय संस्थाका निक्षेपकर्ता तथा शेयरधनीको हक हितको संरक्षण र सम्बर्द्धन गर्दै सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने,
 - (ख) कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यवसायिक रूपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवम् उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन आन्तरिक तथा बाह्य स्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशीलता ल्याउन सहयोग पुऱ्याउने,
 - (ग) उपलब्ध सीप, श्रम तथा पूँजीलाई उचित परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एवम् रोजगारीमूलक व्यवसायको स्थापना, संचालन, विकास, विस्तार एवम् प्रवर्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिवी निवारणका लागि सक्रिय रूपमा संलग्न भई सहयोग पुऱ्याउने,
 - (घ) मुलुकमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी संस्थागत लगानी तथा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट वित्तीय मध्यस्थताको सेवा उपलब्ध गराउने
 - (ङ) आफ्नो जायजेषाको उचित प्रबन्ध गर्ने, विक्री गर्ने वा बहालमा दिने,
 - (च) विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण जारी गर्नु, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरिद विक्री गर्ने,
 - (छ) भारतीय रुपैया खरिद तथा विक्री गर्ने,
 - (ज) विपन्न वर्ग, न्यून आय भएका परिवार, दैवी प्रकोप पीडित तथा देशको कुनै क्षेत्रका वासिन्दाको आर्थिक उत्थानको लागि व्यक्तिगत वा सामुहिक जमानीमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको रकमसम्म ऋण दिने,
 - (झ) आफू तथा अन्य कुनै इजाजतपत्रप्राप्त संस्थाबाट कर्जा वा कुनै प्रकारको सुविधा लिने ऋणी वा ग्राहकको विवरण सूचना वा जानकारी नेपाल राष्ट्र बैंक वा कुनै अन्य इजाजतपत्रप्राप्त संस्थाबीच लिनेदिने,
 - (ञ) कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेशिन औजार, उपकरण, घरायसी टिकाउ सामान वा त्यस्तै अन्य चल सम्पत्तीको लागि किस्ताबन्दी वा हायरपचेज कर्जा उपलब्ध गराउने,
 - (ट) कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई आवासीय घर वा गोदाम घर खरिद गर्न वा निर्माण गर्न वा त्यस्तो आवास घर वा गोदाम घर निमित्त जग्गा खरिद गर्न कर्जा उपलब्ध गराउने,
 - (ठ) कुनै पनि व्यक्ति, वा संस्थालाई कर्जा दिँदा वा निजसँग कुनै कारोबार गर्दा आफ्नो हितको संरक्षणका लागि आवश्यकता अनुसार शर्त गराउने,
 - (ड) आफ्नो ग्राहकको तर्फबाट जमानतपत्र जारी गर्ने र सो वापत ग्राहकसँग आवश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पत्ति धितोबन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने,
 - (ढ) ग्राहकको निमित्त कमिशन एजेण्ट भई शेयर, डिबेञ्चर वा सुरक्षणको जिम्मा लिने, खरिद विक्री गरिदिने, शेयर डिबेञ्चर वा सुरक्षणको लाभांश, व्याज, मुनाफा आदि उठाई दिने,
 - (ण) जग्गा विकास, आवासीय प्रयोजनका लागि जग्गा खरिद तथा घर निर्माण जस्ता परियोजना सञ्चालन गर्ने र त्यस्तो घर जग्गाको विक्री वितरण तथा व्यवस्थापन गर्ने गराउने,
 - (त) नेपाल राष्ट्र बैंकको स्वीकृती लिई जायजेषा धितो राखी वा नराखी डिबेञ्चर जारी गर्ने,
 - (द) नेपाल राष्ट्र बैंकले तोकेका वा स्वीकृति दिएका अन्य काम गर्ने ।

ड) **शेयर पूँजीको संरचना :**

- (क) **अधिकृत पूँजी** : यस वित्तीय संस्थाको अधिकृत पूँजी रु.१००,००,००,०००/- (अक्षरेपी एक अर्ब) रहेकोछ, जसलाई प्रति शेयर रु.१००/- का दरले जम्मा १००,००,००० (एक करोड) किता साधारण शेयरमा विभाजन गरिएको छ ।
- (ख) **जारी पूँजी** : यस वित्तीय संस्थाको जारी पूँजी रु.८४,०२,६५,५९४/- (अक्षरेपी चौरासी करोड दुई लाख पैंसठ्ठी हजार पाँच सय चौरानब्बे मात्र) रहेको छ, जसलाई प्रति शेयर रु.१००/-का दरले जम्मा ८४,०२,६५५.९४ किता साधारण शेयरमा विभाजन गरिएको छ ।
- (ग) **चुक्ता पूँजी** : यस वित्तीय संस्थाको चुक्ता पूँजी रु.४९,३४,९६,३२५ (अक्षरेपी उनान्चास करोड चौतिस लाख छयानब्बे हजार तिन सय पैंचस मात्र) रहेको छ, जसलाई प्रति शेयर रु.१००/-का दरले जम्मा ४९,३४,९६३.२५ किता साधारण शेयरमा विभाजन गरिएको छ । यस विवरण पत्र मार्फत हकप्रद शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात् वित्तीय संस्थाको चुक्ता पूँजी रु.८३,६९,४३,७५२.५० (अक्षरेपी त्रियासी करोड उनानब्बे लाख त्रिचालीस हजार सात सय वाउन्न रुपैया, पैंचास पैंसा मात्र) हुनेछ ।

च) हकप्रद शेयर निष्काशन गर्नुपूर्व र निष्काशन पश्चात् संगठित संस्थाको चुक्ता पूँजीको स्थिति :

हकप्रद शेयर निष्काशन गर्नुपूर्व वित्तीय संस्थाको चुक्ता पूँजीको संरचना :

समूह	शेयरधनी	शेयर किता	पूँजी संरचना	चुक्ता रकम (रु.)	भुक्तानी प्रतिशत
क	संस्थापक	२५,६४,९२७.४१	५१.९७४६	२५,६४,९२,७४१/-	शतप्रतिशत
ख	सर्वसाधारण	२३,७०,०३५.८४	४८.०२५४	२३,७०,०३,५८४/-	शतप्रतिशत
	जम्मा	४९,३४,९६३.२५	१००	४९,३४,९६,३२५/-	

हकप्रद शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात हुने वित्तीय संस्थाको चुक्ता पूँजीको संरचना :

समूह	शेयरधनी	शेयर किता	पूँजी संरचना	चुक्ता रकम (रु.)	भुक्तानी प्रतिशत
क	संस्थापक	४३,६०,३७६.५९७	५१.९७४६	४३,६०,३७,६५९.७०	शतप्रतिशत
ख	सर्वसाधारण	४०,२९,०६०.९२८	४८.०२५४	४०,२९,०६,०९२.८०	शतप्रतिशत
	जम्मा	८३,८९,४३७.५२५	१००	८३,८९,४३,७५२.५०	

- छ. (क) हालका शेयरधनीहरूको समूह खुले गरी संस्थापकहरूको हकमा निजहरूको नाम, ठेगाना तथा उनीहरूले लिएको शेयर संख्या : यस कम्पनीको प्रबन्धपत्र अनुसार संस्थापक शेयरधनीहरूलाई समुह “क” मा वर्गिकरण गरिएको छ र यो समुहको शेयर स्वामित्व ५१.९७४६ प्रतिशत रहेको छ ।
- सर्वसाधारण शेयरधनीहरूलाई समुह “ख” मा वर्गिकरण गरिएको छ र यो समुहको शेयर स्वामित्व ४८.०२५४ प्रतिशत रहेको छ ।

सि.नं.	संस्थापक शेयरधनीहरूको नाम, ठेगाना	समूह	शेयर संख्या	भुक्तानी रकम	भुक्तानी प्रतिशत
१	प्रा.श्री हिरेंद्र मान प्रधान १५०/६६ मधुर मार्ग चुनदेवी मार्ग काठमाण्डौ वडा नं. ४	संस्थापक	२,४६,७००	२४६७००००	शतप्रतिशत
२	श्री चन्द्र कुमार राई का.जि. बुढानिलकण्ठ न.पा.वडा नं. ४ पासिकोट	संस्थापक	२२५००	२२५००००	शतप्रतिशत
३	श्री राजन प्रजापति मध्यपुर थिमी वडा नं. ९, भक्तपुर ।	संस्थापक	१४३२८९	१४३२८९००	शतप्रतिशत
४	श्री हेमराज उपाध्याय का.म.न.पा.वडा नं. ३२, सगरमाथा मार्ग, काठमाण्डौ ।	संस्थापक	४४५००	४४५००००	शतप्रतिशत
५	श्री शुभश्री कोअपरेटिभ लिमिटेड न्यू प्लाजा, पुतली सडक, काठमाण्डौ ।	संस्थापक	६७९७	६,७९,७००	शतप्रतिशत
६	श्री सोपान इन्भेष्टमेन्ट प्रा.लि. भैसेपाटी १ ललितपुर ।	संस्थापक	११२५०	११२५०००	शतप्रतिशत
७	श्री प्रेमिला शाक्य पुल्चोक वडा नं. ३ ललितपुर ।	संस्थापक	४५०८००	४५०८००००	शतप्रतिशत
८	श्री नरेन्द्र मान शाक्य, ललितपुर, पुल्चोक	संस्थापक	४४५००	४४५००००	शतप्रतिशत
९	श्री शैलेन्द्र कुमार मिश्र सलाही, सेठना गोठ ।	संस्थापक	४४५००	४४५००	शतप्रतिशत
१०	श्री छिमेकी इनभेष्टमेन्ट प्रा.लि. भैसेपाटी वडा नं. २ ललितपुर ।	संस्थापक	११२५०	११२५०००	शतप्रतिशत
११	श्री रविचन्द्र मान प्रधान कालिकास्थान, डिल्लीबजार, काठमाण्डौ ।	संस्थापक	१३५७००	१,३५,७०,०००	शतप्रतिशत
१२	श्री सुन्दर मान श्रेष्ठ घ/२०८, पुल्चोक ललितपुर ।	संस्थापक	९५१६	९,५१,६००	शतप्रतिशत
१३	श्री रेवा श्रेष्ठ पुल्चोक, ललितपुर ।	संस्थापक	१८६९४	१८६९४००	शतप्रतिशत
१४	श्री मुना प्रधान कालिकास्थान, डिल्लीबजार, काठमाण्डौ ।	संस्थापक	२०३९३	२०३९३००	शतप्रतिशत
१५	श्री दिलीप शम्सेर थापा धापासी, काठमाण्डौ ।	संस्थापक	२१९१	२१९१००	शतप्रतिशत
१६	श्री मानिषा थापा धापासी, काठमाण्डौ	संस्थापक	२३९३	२३९३००	शतप्रतिशत
१७	श्री रवि प्रधान कालिकास्थान, डिल्लीबजार काठमाण्डौ ।	संस्थापक	२०३९३	२०३९३००	शतप्रतिशत

सि.नं.	संस्थापक शेयरधनीहरुको नाम, ठेगाना	समूह	शेयर संख्या	भुक्तानी रकम	भुक्तानी प्रतिशत
१८	श्री रुमी प्रधान कालिकास्थान, डिल्लीबजार काठमाण्डौ ।	संस्थापक	२०३९३	२०३९३००	शतप्रतिशत
१९	श्री बिजनेस वर्ल्ड प्रा. लि. कालिकास्थान, डिल्लीबजार, काठमाण्डौ ।	संस्थापक	२०३९३	२०३९३००	शतप्रतिशत
२०	दिपक महेजन काठमाण्डा	संस्थापक	१००	१००००	शतप्रतिशत
२१	नूतन ढकवा ललितपुर	संस्थापक	१९८००	१९८००००	शतप्रतिशत
२२	मङ्गल देवि शाक्य ललितपुर	संस्थापक	४९५००	४९५००००	शतप्रतिशत
२३	अनिता गोयल कपिलबस्तु	संस्थापक	६७०००	६७०००००	शतप्रतिशत
२४	रोशन तयाल भापा	संस्थापक	२२७३०	२२७३०००	शतप्रतिशत
२५	सिम्पल अग्रवाल मोरङ	संस्थापक	२२७३०	२२७३०००	शतप्रतिशत
२६	मोहित अग्रवाल मोरङ	संस्थापक	५१०००	५१०००००	शतप्रतिशत
२७	श्री प्रसन्न रत्न बर्जाचार्य भक्तपुर	संस्थापक	४९६२३	४९६२३००	शतप्रतिशत
२८	दिलिप शाक्य ललितपुर	संस्थापक	४९६२३	४९६२३००	शतप्रतिशत
२९	मुकेश बटाजु ललितपुर	संस्थापक	१०००	१०००००	शतप्रतिशत
३०	राजेन्द्र विर राय लगनखेल	संस्थापक	९४६	९४६००	शतप्रतिशत
३१	मदन ताम्राकार सातदोबाटो	संस्थापक	८३५	८३५००	शतप्रतिशत
३२	सगरमाथा इन्स्योरेन्स कम्पनी कमलादी	संस्थापक	४९३६	४९३६००	शतप्रतिशत
३३	शान्त बहादुर श्रेष्ठ नकबहिल, ललितपुर	संस्थापक	२७८४	२७८४००	शतप्रतिशत
३४	सविन धिमिरे काठमाण्डौ	संस्थापक	१००	१००००	शतप्रतिशत
३५	विष्णु प्रसाद भेटवाल काठमाण्डौ	संस्थापक	१००	१००००	शतप्रतिशत
३६	बिना श्रेष्ठ काठमाण्डौ	संस्थापक	२७८४	२७८४००	शतप्रतिशत
३७	सगरमाथा इन्स्योरेन्स कम्पनी काठमाण्डौ	संस्थापक	७५९३	७५९३००	शतप्रतिशत
३८	देबु गौतम काठमाण्डौ	संस्थापक	१०००	१०००००	शतप्रतिशत
३९	निरज श्रेष्ठ काठमाण्डौ	संस्थापक	१४०९६३	१४०९६३००	शतप्रतिशत
४०	नरेश कुमार श्रेष्ठ ललितपुर	संस्थापक	५१६८	५१६८००	शतप्रतिशत
४१	विजय बहादुर मान्धर काठमाण्डौ	संस्थापक	२५८७२८	२५८७२८००	शतप्रतिशत
४२	राजेन्द्र विर राय बाँके	संस्थापक	९३	९३००	शतप्रतिशत
४३	पञ्च राज शाक्य ललितपुर	संस्थापक	४९६२३	४९६२३००	शतप्रतिशत

सि.नं.	संस्थापक शेयरधनीहरूको नाम, ठेगाना	समूह	शेयर संख्या	भुक्तानी रकम	भुक्तानी प्रतिशत
४४	सुनिल शाक्य ललितपुर	संस्थापक	४९६२३	४९६२३००	शतप्रतिशत
४५	सचिit कृष्ण श्रेष्ठ ललितपुर	संस्थापक	२७८४	२७८४००	शतप्रतिशत
४६	शृष्टि श्रेष्ठ ललितपुर	संस्थापक	२७८४	२७८४००	शतप्रतिशत
४७	निर्मला नयचोन श्रेष्ठ ललितपुर	संस्थापक	५५६८	५५६८००	शतप्रतिशत
४८	मनिष पोखरेल मोरङ	संस्थापक	१००	१००००	शतप्रतिशत
४९	राजेश प्रसाद चौधरी बारा	संस्थापक	१३२३४	१३२३४००	शतप्रतिशत
५०	सुबिन्द्र श्रेष्ठ काठमाण्डौ	संस्थापक	८३५३१	८३५३१००	शतप्रतिशत
५१	महेक गोयल जैन धनुषा	संस्थापक	६०७२५	६०७२५००	शतप्रतिशत
५२	सुमन केडिया धनुषा	संस्थापक	२१९९००	२१९९००००	शतप्रतिशत
५३	आईटि ग्लोबल काठमाण्डौ	संस्थापक	२०६७६	२०६७६००	शतप्रतिशत
५४	म्याक्स इन्टरन्याशनल आईटि प्रा लि काठमाण्डौ	संस्थापक	२०६७६	२०६७६००	शतप्रतिशत
५५	मोटिलाल शिल्पकार ललितपुर	संस्थापक	३०५	३०५००	शतप्रतिशत
५६	रुबिना श्रेष्ठ काठमाण्डौ	संस्थापक	१००	१००००	शतप्रतिशत
संस्थापक समूहको पूर्ण कित्ता			२५,६४,९१७	२५,६४,९१,७००	
संस्थापक समूहको खण्डित कित्ता			१०,४१	१०४१	
संस्थापक शेयरधनी समूहको जम्मा कित्ता (क)			२५,६४,९२७,४१	२५,६४,९२,७४१	
सर्वसाधारण समूहको खण्डित कित्ता			५५१.८४	५५,१८४	
सर्वसाधारण समूहको पूर्ण कित्ता			२३,६९,४८४	२३,६९,४८,४००	
सर्वसाधारण समूहको जम्मा कित्ता (ख)			२३,७०,०३५.८४	२३,७०,०३,५८४	
कूल जम्मा कित्ता (क) + (ख)			४९,३४,९६३.२५	४९,३४,९६,३२५	

छ. (ख) संस्थागत संस्थापकहरुको हकमा उक्त संस्थाको संचालकहरुको नाम तथा ठेगाना देहाय बमोजिम रहेको छ ।

क्र. सं.	संस्थागत शेयरधनीहरुको नाम र ठेगाना	संचालकहरुको नाम	शेयर संख्या	कैफियत
१.	सोपान इन्भेष्टमेन्ट प्रा.लि. सेवु १, ललितपुर	अध्यक्ष/संचालक : विकास शाक्य	११,२५०	एकल शेयरधनी भएको कम्पनी
२.	छिमेक इन्भेष्टमेन्ट प्रा.लि. भैसेपाटी, ललितपुर	अध्यक्ष/संचालक : प्रस्नरत्न बज्राचार्य	११,२५०	एकल शेयरधनी भएको कम्पनी
३.	विजनेश वर्ल्ड प्रा.लि. कालिकास्थान, काठमाडौं	अध्यक्ष/संचालक : मुना प्रधान	२,०३९३	एकल शेयरधनी भएको कम्पनी
४.	शुभश्री सहकारी संस्था लि. पुतलीसडक, काठमाडौं	समस्याग्रस्त अवस्थामा रहेकोले आधिकारिक संचालक समिति नरहेको ।	६,७९७	
५.	सगरमाथा इन्वोरेन्स कम्पनी नक्साल, काठमाडौं	अध्यक्ष : रामकृष्ण मानन्धर संचालक : लोकमान्य गोल्छा सिद्धार्थमणी राजभण्डारी अजिथ राज गुनवार्डेना गजेन्द्रलाल श्रेष्ठ	४,९३६	शेयर डिम्याट नभएको
६.	सगरमाथा इन्वोरेन्स कम्पनी नक्साल, काठमाडौं	अध्यक्ष : रामकृष्ण मानन्धर संचालक : लोकमान्य गोल्छा सिद्धार्थमणी राजभण्डारी अजिथ राज गुनवार्डेना गजेन्द्रलाल श्रेष्ठ	७,५९३	शेयर डिम्याट भएको
७.	आईटि ग्लोबल कमलादी काठमाण्डौ	अध्यक्ष/संचालक : अकबर हुसेन	२०,६७६	एकल शेयरधनी भएको कम्पनी
८.	म्याक्स इन्टरन्याशनल आईटि प्रा लि काठमाण्डौ	अध्यक्ष/संचालक : साहिना हुसेन	२०,६७६	एकल शेयरधनी भएको कम्पनी

नोट : सगरमाथा इन्वोरेन्स कम्पनीको शेयर डिम्याट भएको र नभएकोले छुट्याछुटे उल्लेख गरिएको ।

ज) निष्काशन गरिने हकप्रद शेयरको संख्या र त्यसको अनुपात :

यस वित्तीय संस्थाको हाल कायम चुक्ता कुल साधारण शेयर संख्या ४९,३४,९६३.२५ किताको एक शेयर बराबर शून्य दशमलब सत्तरी किता शेयर (१ : ०.७०) को अनुपातमा अर्थात् हाल कायम १ किता साधारण शेयर बराबर नयाँ ०.७० किता साधारण शेयरका दरले) प्रति शेयर रु.१००/- का दरले जम्मा ३४,५४,४७४.२७५ किता हकप्रद साधारण शेयर निष्काशन गरिनेछ ।

झ) हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा साधारण सभाले गरेको निर्णय तथा साधारण सभा सम्पन्न भएको मिति :

हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा साधारण सभाले गरेको निर्णय :

वित्तीय संस्थाको चुक्ता पूँजी रु.४९,३४,९६,३२५/- को आधारमा १:०.७० को अनुपातका दरले हुन आउने रु.३४,५४,४७,४२७.५० बराबरको ३४,५४,४७४.२७५ किता हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सर्वसम्मतिपले पारित गर्ने निर्णय गरियो ।

२८ औं वार्षिक साधारण सभा सम्पन्न भएको मिति : २०७८/५/२६ गते ।

ब) संचालक तथा कार्यकारी प्रमुखको नाम, ठेगाना, शैक्षिक योग्यता तथा अनुभव :
 वितीय संस्थाको संचालक समितिमा हाल देहाय बमोजिमका संचालकहरूले प्रतिनिधित्व गर्नु भएको छ ।
 संचालकहरूको विवरण :

सि.नं.	नाम, ठेगाना	पद	शैक्षिक योग्यता	प्रस्तावित व्यापार/व्यवसायमा अनुभव	प्रतिनिधित्व समूह	
१.	प्रा.श्री हरेन्द्र मान प्रधान काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालीका वडा नं. ४, मधुरमार्ग, चुनदेवी, काठमाण्डौ	अध्यक्ष	२,४६,७००	स्नातकोत्तर M.SC	- साविकको किष्ट मर्चेन्ट बैकिङ एण्ड फाईनान्स लि.मा २०५८/०३/०५ देखि २०६१/०८/२१ सम्म अध्यक्ष पदमा रही कार्य गरेको अनुभव । - हाल काठमाण्डौ इंजीनियरीङ्ग कलेजमा विगत १५ वर्ष देखि अध्यक्ष पदमा कार्यरत रहेको । - विभिन्न इंजीनियरीङ्ग कलेजहरुमा ३९ वर्षको शिक्षण अनुभव । - राष्ट्रिय योजना आयोग सदस्य । - किष्ट मेडिकल कलेजको संस्थापक अध्यक्ष । - नेपाल इंजीनियरीङ्ग परिषदमा सदस्य भई विभिन्न पदमा कार्यगरेको अनुभव । - हाल नेपाल फाईनान्स लिमिटेडमा मिति २०७४/१२/१४ देखि हालसम्म संचालक समितिको अध्यक्ष ।	(संस्थापक समूह)
२.	श्री राजन प्रजापती भक्तपुर जिल्ला, मध्यपुर थिमी नगरपालिका वडा नं. ५, भक्तपुर ।	संचालक	१,४३,२८९	स्नातकोत्तर MBA	- विभिन्न कम्पनीहरुमा व्यवस्थापकिय तहमा १५ वर्ष भन्दा बढीको अनुभव । - हाल प्रमुख संचालन अधिकृत गुण गुप्त । - हाल नेपाल फाईनान्स लिमिटेडमा मिति २०७४/१२/१४ देखि हालसम्म संचालक समितिको सदस्य ।	(संस्थापक समूह)
३.	श्री दिप्रश शान्क्य ललितपुर जिल्ला, ललितपुर महानगरपालीका वडा नं. ३, पुल्चोक, ललितपुर (सोपान इनभेष्टमेन्ट प्रा.लि.को प्रतिनिधि)	संचालक	११,२५०	स्नातकोत्तर MSC/IBM	- गुण एअरलाईन्स प्रा.लि. प्रबन्ध निर्देशक । - गुण सिनेमा प्रा.लि. प्रबन्ध निर्देशक । - दरबार मल प्रा.लि. प्रबन्ध निर्देशक । - नेपाल अटोमोबाईलस एसोसियनको सदस्य । - हाल नेपाल फाईनान्स लिमिटेडमा मिति २०७४/१२/१४ देखि हालसम्म संचालक समितिको सदस्य ।	(संस्थापक समूह)
४.	श्री बिकेश शान्क्य नटोल, ललितपुर (छिमेकी इन्भेष्टमेन्ट प्रा. लि.को प्रतिनिधि)	संचालक	११,२५०	स्नातकोत्तर MA	- छिमेकी इन्भेष्टमेन्ट प्रा. लि. मा प्रबन्धकको रुपमा कार्यरत ।	(संस्थापक समूह)
५.	श्री लक्ष्मी महर्जन ललितपुर जिल्ला, ललितपुर महानगरपालीका वडा नं. ८, स्वहाल, ललितपुर	संचालक	१०३५	स्नातकोत्तर MBA	- नसला फुड एण्ड फिड सप्लायर्स प्रोपराईटर - हाल नेपाल फाईनान्स लिमिटेडमा मिति २०७६/०९/०८ देखि हालसम्म संचालक समितिको सदस्य ।	(सर्वसाधारण समूह)
६.	श्री रोजिना श्रेष्ठ काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालीका वडा नं. १, पानीपोखरी, काठमाण्डौ (पानस इन्भेष्टमेन्ट प्रा.लि.को प्रतिनिधि)	संचालक	१,०००	स्नातकोत्तर MBA	- रेन्क टेड प्रा.लि. मा महाप्रबन्धक पदमा ४ वर्षको कार्य अनुभव । - स्पेश टाईम्स नेटवर्क प्रा.लि. मा प्रमुख संचालन अधिकृत पदमा ४ वर्षको कार्य अनुभव । - पानस इन्भेष्टमेन्ट प्रा.लि. मा प्रबन्धक पदमा कार्यरत । - हाल नेपाल फाईनान्स लिमिटेडमा मिति २०७७/०४/१६ देखि हालसम्म संचालक समितिको सदस्य ।	(सर्वसाधारण समूह)
७.	श्री आनन्द कृष्ण तामाकार ललितपुर जिल्ला, ललितपुर महानगरपालीका वडा नं., १९ टंगाल, ललितपुर	स्वतन्त्र संचालक	-	स्नातकोत्तर MA, B.com	- कृषि विकास बैकमा करिब ३० वर्षको अनुभव (अवकाश प्राप्त कर्मचारी) - हाल नेपाल फाईनान्स लिमिटेडमा मिति २०७७/०४/१६ देखि हालसम्म स्वतन्त्र संचालक समितिको सदस्य ।	(स्वतन्त्र संचालक)

प्रमुख कार्यकारी अधिकृतको नाम, ठेगाना, शैक्षिक योग्यता तथा अनुभव सम्बन्धि विवरण :

नाम र ठेगाना	पद	योग्यता	अनुभव
श्री उदयराज थपलिया पांचखाल न.पा.वडा नं. १३	प्रमुख कार्यकारी अधिकृत	प्रमुख व्यवस्थापनमा स्नातक	-साविक सिभिल मर्चेन्ट वितीय संस्था लिमिटेडमा २०६२/०५/०१ देखि २०६४/१२/०१ सम्म कार्य गरेको अनुभव । -साविक किष्ट बैक लिमिटेडमा मिति २०६४/१२/०६ देखि २०७३/०१/३१ सम्म कार्य गरेको अनुभव । -साविकको वेष्ट फाईनान्स कम्पनी लिमिटेडमा मिति २०७३/०१/०६ देखि नियुक्ती भई काम प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव पदमा कार्यरत रही सो फाईनान्सले सिनर्जी फाईनान्स कम्पनी लिमिटेडलाई प्राप्ति पश्चात बरिष्ठ प्रबन्धक पदमा २०७५/०७/०६ सम्म कार्यरत रहेको । -मिति २०७५/०७/०७ देखि हालसम्म नेपाल फाईनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत ।

नोट : सूचिकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशन, २०७४ को पूर्ण रूपमा पालनाको लागि संचालक समिति सदैव प्रतिबद्ध रहेको छ ।

ट) संचालक समितिको बनौट :

वित्तीय संस्थाको नियमावलीमा भएको व्यवस्था अनुसार ७ (सात) जना संचालकहरु रहेको संचालक समिति देहाय बमोजिम गठन हुनेछ :

“क” समूहका संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी निर्वाचित संचालकहरु	४ जना
“ख” समूहका सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी निर्वाचित संचालकहरु	२ जना
स्वतन्त्र संचालक	१ जना
जम्मा	७ जना

संचालकहरुको कार्यकाल ४ वर्षको हुनेछ ।

ठ) लिनुपर्ने न्यूनतम सेयर संख्या र दरखास्त साथ पठाउनु पर्ने पेशकी रकम :

हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले हकप्रद शेयर निष्कासन गर्नु पूर्व सार्वजनिक सूचना मार्फत जानकारी गराएको मितिसम्म शेयर खरिद गरी कायम भएका साविक शेयरधनीहरुले आफ्नो नाममा कायम रहेको साधारण शेयरको १ : ०.७० (अर्थात् विद्यमान एक कित्ता शेयर बराबर नयाँ शून्य दशमलव सत्तरी कित्ता साधारण शेयर) को अनुपातमा प्रति शेयर रु.१००/- का दरले हुने एकमुष्ट रकम दरखास्तसाथ पेश गर्नु पर्नेछ । यदि कुनै साविक शेयरधनीले आफ्नो कायम हकभन्दा बढी शेयर खरिद गर्नको लागि आवेदन दिएमा सो बढी माग गरेको शेयरलाई बाँडफाँटमा समावेश गरिने छैन । तर साविक शेयरधनीले आफ्नो कायम हकभन्दा कम शेयर खरिद गर्नको लागि आवेदन दिने शेयरधनीहरुको हकमा दरखास्तमा माग गरिए बमोजिम नै हकप्रद शेयर बाँडफाँट गरिनेछ ।

ड) साविकका शेयरधनीहरुले हकप्रद सेयर खरिदका लागि दरखास्त नदिई बाँकी रहन गएका सेयरहरुको विक्री गर्ने सम्बन्धी व्यवस्था :

साविकका शेयरधनीहरुले हकप्रद सेयर खरिदका लागि दरखास्त नदिई वा आफ्नो हक अनुसारको शेयर भन्दा कम शेयरको लागि आवेदन दिई शेयरहरु बाँकी रहन गएको खण्डमा यसरी बाँकी रहन गएका शेयरहरुको सम्बन्धमा “धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम २१ बमोजिम सम्बन्धित संगठित संस्थाले सार्वजनिक रुपमा सूचना प्रकाशन गरी लिलाम बढाबढ प्रक्रिया अवलम्बन गरी विक्री गरिनेछ ।

ढ) हकप्रद सेयरको अनुपात भन्दा बढी सेयर खरिद गर्न पाउने/नपाउने व्यवस्था :

यदि कुनै शेयरधनीले आफ्नो कायम हकको आधारमा हकप्रद शेयर खरिदका लागि आवेदन दिँदा खण्डित शेयर(Fraction Share) मा शेयर संख्या पर्न आएमा नजिकको माथिल्लो शेयर कित्ताको लागि आवेदन दिन सक्नेछ । यसरी खण्डित हकप्रद शेयरलाई माथिल्लो पुरा शेयरमा बाँडफाँट गर्दा यस हकप्रद निष्कासन मार्फत जारी गरिएका सम्पूर्ण शेयरका लागि आवेदन नपरी बाँकी रहन गएमा सो बाँकी शेयरबाट माथि उल्लेख गरिए अनुसारको खण्डित शेयर वापत माथिल्लो पुरा शेयरमा परिणत गर्न आवश्यक शेयर मिलान गरी बाँडफाँट गर्ने व्यवस्था गरिनेछ र यदि यसरी बाँडफाँट गर्दा कम्पनीको पूँजी संरचना परिवर्तन हुने अवस्था आएमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने र थप धितोपत्रहरु कम्पनीको वार्षिक साधारण सभाको निर्णयबाट बोर्डमा दर्ता गर्ने व्यवस्था मिलाइनेछ ।

ण) संगठित संस्थाको सञ्चालन अवधि तीन वर्ष व्यतित भैसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष व्यतित भैसकेको अवस्थामा सञ्चालन अवधिको वित्तीय विवरण (सहायक कम्पनी भए समष्टिकृत रूपमा) तथा आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण साथै प्रक्षेपित प्रति शेयर आम्दानी (EPS), प्रति शेयर नेटवर्क, नेटवर्कमा प्रतिफल र निष्काशन पूर्वको प्रति शेयर आम्दानी कायम राख्न वृद्धि हुने नेटवर्कमा आवश्यक प्रतिफल:

(क) विगतको तथा आगामी ३ वर्षको प्रक्षेपित वित्तीय विवरण निम्न अनुसार रहेको छ :

वासलात

सम्पत्ती	वास्तविक (रु. हजारमा)				लेखा परिक्षण नभएको आ.ब.०७८/०७९ (पुस्त मसान्त सम्मको)	प्रक्षेपित (रु. हजारमा)		
	आ.ब. ०७४/०७५	आ.ब. ०७५/०७६	आ.ब. ०७६/०७७	आ.ब. ०७७/०७८		आ.ब. ०७८/०७९	आ.ब. ०७९/०८०	आ.ब. ०८०/०८१
नगद तथा नगद समान	१०१,२९९.९४	१२३,४१३.८६	२६५,६१७.७२	७२४,८६६.९३	३९२,३०५.००	१,२०८,५२७.९९	१,६९५,६६४.१५	२,०७३,०७७.५९
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात तथा लिनु पर्ने बैंक/वित्तीय संस्थामा रहेको मौज्दात	९८९.९०	४,४८९.९९	४,५४२.४६	८६,५०८.९३	१०२,३९३.००	१३४,५४६.१७	२६९,०९२.३४	४२५,४६४.७२
डेरिभेटिभ वित्तीय उपकरण	-	-	-	-	-	-	-	-
अन्य व्यापारिक सम्पत्ति	-	-	-	-	-	-	-	-
कर्जा तथा सापटी बैंक तथा वित्तीय संस्थालाई	-	-	४,९५०.००	२४,६०२.८०	१७८,१०४.००	-	-	-
कर्जा तथा सापटी ग्राहकलाई	-	-	३१,०३९.६२	२९,०२८.६९	७७२,६७६.००	१,५८०,४०३.४५	३,२३७,५८४.८९	५,५६५,११२.८७
धितोपत्रमा लगानी	४२,९९०.११	४३,००२.२५	२६,८०६.८०	११३,९८७.८९	३४१,८६०.००	२०७,६१६.००	३८५,५३२.००	४७६,४७०.००
यस वर्षको आयकर सम्पत्ति	७,७४०.०३	५,८५६.५९	१३,८७०.०९	२८,४८३.४३	२६,६७८.००	११६,२३२.६०	१२२,०४४.२३	१२२,१४६.४४
सहायक कम्पनीमा लगानी	-	-	-	-	-	-	-	-
सहयोगी कम्पनीमा लगानी	-	-	-	-	-	-	-	-
लगानी सम्पत्ति	९२,९३६.५७	९२,९३६.५७	९२,९३६.५७	११०,१३६.५७	११०,१३६.००	८८,१०९.२५	६१,६७६.४८	३०,८३८.२४
सम्पत्ति तथा उपकरण	७,०३९.८६	५,८०९.६६	८,३९९.४०	२२,६९०.१८	२५,९६५.००	५०,२५६.१७	५०,९९०.५३	४७,९५४.८९
स्थायी तथा अमूर्त सम्पत्ति	-	-	-	१३,३७१.६३	१७,१९६.००	-	-	-
स्थगन कर सम्पत्ति	३२,७७२.३३	-	१९,५८७.१६	२४,८४०.४२	२८,६८९.००	-	-	-
अन्य सम्पत्ति	२,४४७.४८	२,३३८.२१	५,३४५.३६	१३,७३६.३१	५,८१४.००	९,२७५.२२	११,५५२.७४	१२,८५४.५५
कुल सम्पत्ति	२८८,२१६.२१	२७७,८४७.१२	४७३,०९५.१७	१,४४५,२५३.८०	२,००१,८१६.००	३,३९५,२३६.८६	५,८३४,१३७.३६	८,७४९,९२१.६०

पूँजी तथा दायित्व	वास्तविक (रु. हजारमा)				लेखा परिक्षण नभएको आ.ब.०७८/०७९ (पुस्त मसान्त सम्मको)	प्रक्षेपित (रु. हजारमा)		
	आ.ब. ०७४/०७५	आ.ब. ०७५/०७६	आ.ब. ०७६/०७७	आ.ब. ०७७/०७८		आ.ब. ०७८/०७९	आ.ब. ०७९/०८०	आ.ब. ०८०/०८१
बैंक/वित्तीय संस्थालाई तिन बाँकि	-	-	-	५४,०००.००	८८,२७५.००	-	-	-
नेपाल राष्ट्र बैंकलाई तिन बाँकि	-	-	-	-	-	-	-	-
डेरिभेटिभ वित्तीय उपकरण	-	-	-	-	-	-	-	-
ग्राहकबाट निक्षेप	६४,७३०.३१	४४,८०९.६०	२०९,३२१.०६	६४७,२९६.६७	१,१४५,६७९.००	२,२४२,४३६.१७	४,४८४,८७२.३३	७,०९१,०९५.४४
तिन बाँकि कर्जा तथा सापटी	-	-	-	-	-	-	-	-
यस वर्ष को आयकर	-	-	-	-	-	-	-	१०७,९६०.६६
व्यवस्था	७३४.९८	२५३.९६	२५३.९६	६५३.९६	-	-	-	-
स्थगन कर दायित्व	-	३,५१७.०९	-	-	-	२७,०९२.४०	५३,३७४.८०	२७,२८१.४०
अन्य सम्पत्ति दायित्व	३०,४६२.८१	३०,६००.६०	३१,५७५.६५	६४,९३७.२३	६५,३८८.००	४७,६७२.७६	४८,०५६.६९	५२,५६५.३३
जारी गरिएको ऋणपत्र	-	-	-	-	-	-	-	-
सुरक्षण नराखिएको सहायक आवधिक दायित्व	-	-	-	-	-	-	-	-
कुल दायित्व	९५,९२८.१०	७९,१८१.२४	२४१,१५०.६७	७७६,८८७.८८	१,२९९,३४३.००	२,३१७,२०१.३२	४,५८६,३०३.८२	७,२७८,९०२.७३
इक्विटी								
शेयर पूँजी	१३५,८००.५०	१३५,८००.५०	१३५,८००.५०	४९३,४९६.४४	४९३,४९६.४४	८३८,९४३.७५	८३८,९४३.७५	८३८,९४३.७५
शेयर प्रिमियम	-	-	-	२१,९५७.१९	२१,९५७.१९	२१,९५७.१९	२१,९५७.१९	२१,९५७.१९
सञ्चित मुनाफा	(१०७,४९९.११)	(१९५,५४०.१४)	(१७९,२५९.६०)	(३२७,७२३.८६)	(३०१,७६२.००)	(२२४,९३६.२५)	(१४४,६८८.९७)	(८,७४३.८४)
जगेडाहरु	१६३,९८६.८१	२५८,३१५.५२	२७५,४०३.६०	४९०,६३६.१४	४८८,७८१.००	४४२,०७०.६५	५३९,६२१.३७	६११,३७३.८९
शेयर धनिहरूलाई बाँडफाँड योग्य कुल इक्विटी	१९२,२८८.२०	१९९,६६५.८८	२३९,९४४.५०	६५६,३३६.९२	७०२,४७३.००	१,०७८,०३५.५४	१,२४७,८३३.५४	१,४८१,०९१.८७
गैर नियन्त्रित स्वार्थ	-	-	-	-	-	-	-	-
कुल इक्विटी	१९२,२८८.२०	१९९,६६५.८८	२३९,९४४.५०	६५६,३३६.९२	७०२,४७३.००	१,०७८,०३५.५४	१,२४७,८३३.५४	१,४८१,०९१.८७
कुल दायित्व र इक्विटी	२८८,२१६.३१	२७७,८४७.१२	४७३,०९५.१७	१,४४५,२५३.८०	२,००१,८१६.००	३,३९५,२३६.८६	५,८३४,१३७.३६	८,७४९,९२१.६०
प्रति शेयर खुद सम्पत्ति	१४१.६०	१४६.२९	१७०.८०	१३७.४६	१४२.३५	१२५.८८	१४६.१२	१७३.९२
निष्कृत्य कर्जा प्रतिशतमा (NPL)	१००%	१००%	६८.६३%	४६.३५%	१९.०३%	७%	५%	४%

नाफा नोक्सान हिसाब

विवरण	वास्तविक (रु. हजारमा)				लेखा परिक्षण नमूको	प्रक्षेपित (रु. हजारमा)		
	आ.ब.	आ.ब.	आ.ब.	आ.ब.	आ.ब. ०७८/०७९	आ.ब.	आ.ब.	आ.ब.
	०७४/०७५	०७५/०७६	०७६/०७७	०७७/०७८	(पुनः मसाल समको)	०७८/०७९	०७९/०८०	०८०/०८१
व्याज आम्दानी	८,७१८.९४	२४,१२६.३१	२९,७३४.१९	३७,०२०.८३	६४,६६१	२७०,१४६.०२	६७३,९३७.८६	१,०८७,७०३.७९
व्याज खर्च	४,३१२.७८	२,७८६.०८	२,६८३.३४	१६,६५१.५५	३२,२५६	२०८,७५६.०४	४१७,५१२.०९	५९६,३८१.४०
खुद व्याज आम्दानी	४,४०६.१७	२१,३४०.२३	२७,०५०.८४	२०,३६९.२८	३३,४०५	६१,३८९.९७	२५६,४२५.७७	४९१,३२२.४०
शुल्क तथा कमिशन आम्दानी	-	-	३०९.४	२,९५२.१२	६,३१०	३,५४७.३४	४,७०२.०८	५,१७२.२८
शुल्क तथा कमिशन खर्च	२४२.४७	२०२.३२	७३८.८३	-	९५	-	-	-
खुद शुल्क तथा कमिशन आम्दानी	(२४२.४७)	(२०२.३२)	(४२९.३३)	२,९५२.१२	६,२१६	३,५४७.३४	४,७०२.०८	५,१७२.२८
खुद व्याज, शुल्क तथा कमिशन आम्दानी	४,१६३.६९	२१,१३७.९१	२६,६२१.५१	२३,३२१.४०	३९,६२०	६४,९३७.३१	२६१,१२७.८५	४९६,४९४.६८
खुद व्यापारिक आम्दानी	-	-	-	-	-	-	-	-
अन्य संचालन आम्दानी	२४५.३५	१,३१३.०७	१,१६६.७९	५,२१३.४३	२०,९६७	१,१३२.४२	१,६९८.६३	२,३७८.०८
जम्मा संचालन आम्दानी	४,४०९.०४	२२,४५०.९८	२७,७८८.३१	२८,५३४.८४	३०,५८८.००	६६,०६९.७३	२६२,८२६.४८	४,९८८,८७२.७६
कर्मचारी सम्भावित क्षती व्यवस्था / (फिर्ता) तथा अन्य नोक्सानीहरु	(१५,२६०.११)	(४३,७६२.५९)	(१८,९५४.४९)	(४५,९६५.२२)	(२४,२४१)	(१२६,१५१.६०)	४१,४४६.५२	५०,५५१.१७
गैर बैकिङ सम्पत्ती विक्रीबाट आम्दानी	-	-	-	-	-	-	(२२,०२७.३१)	(२६,४३२.७८)
खुद संचालन आम्दानी	१९,६६९.१५	६६,६९३.५७	४६,७४२.७९	७४,५००.०५	८४,८२९	२१४,२४८.६४	२४७,८१२.७३	४७९,१५९.८३
संचालन खर्च								
कर्मचारी खर्च	४,३३९.७८	९,३७३.८२	१०,०५७.०९	२०,००४.९१	२४,५३४	५३,५२५.५८	६३,७५५.५८	७०,१३१.१३
अन्य संचालन खर्च	५,११६.२६	५,३२०.५५	८,३३०.७१	२५,७०६.९१	१७,७९५	६७,१८४.४५	८४,७८०.०७	१०४,२४३.५२
ह्रासकट्टी र परिशोधन	६२०.३७	१,२४५.७१	१,९८५.१६	३,७३२.८५	४,३२७	७,५२६.२८	११,०२६.२८	१४,५२६.२८
संचालन नाफा	९,५९२.७४	५०,२७३.४९	२६,३६९.८२	२४,०५५.३८	३७,१७२.००	८६,०१२.३४	८८,२५०.८०	२९०,२५८.९०
गैर संचालन आम्दानी	११,५२२.२६	-	-	१,००९.७२	-	१०,३८०.८०	१९,२७६.६०	१९,०५८.८०
गैर संचालन (नोक्सान)	-	-	-	१,०२१.१६	-	-	-	-
आयकर अधिको नाफा	२१,११४.००	४०,२७३.४९	२६,३६९.८२	२५,०४३.९४	३७,१७२.००	९६,३९३.१४	१०७,५२७.४०	३०९,३१७.७०
चालू कर	-	४,८४२.२२	-	-	३,८७९	-	-	१०७,९६०.६९
स्थागन कर	४,३४४.००	३७,१०७.६३	(१८,२४५.६१)	(२५,७२१.३७)	-	-	-	-
यस अवधिको नाफा	१६,७७९.०१	८,३२३.६५	४४,६१५.४३	५०,७६५.३१	३३,२९३	९६,३९३.१४	१०७,५२७.४०	२०९,३५७.०४
नाफा बाँडफाँड								
बैंकको शेयरधनी	१६,७७९.०१	८,३२३.६५	४४,६१५.४३	५०,७६५.३१	३३,२९३	९६,३९३.१४	१०७,५२७.४०	२०९,३५७.०४
गैर नियन्त्रित स्वार्थ	-	-	-	-	-	-	-	-
यस अवधिको नाफा	१६,७७९.०१	८,३२३.६५	४४,६१५.४३	५०,७६५.३१	३३,२९३	९६,३९३.१४	१०७,५२७.४०	२०९,३५७.०४
प्रति शेयर आम्दानी								
आधारभूत प्रति शेयर आम्दानी	१२.३५	६.१३	३२.८५	१०.२९	१३.४९	११.४९	१२.८२	२४
डाइलुटेड प्रति शेयर आम्दानी	१२.३५	६.१३	३२.८५	१०.२९	१३.४९	११.४९	१२.८२	२४

नगद प्रवाह विवरण

विवरण	वास्तविक (रु. हजारमा)				प्रक्षेपित (रु. हजारमा)		
	आ.ब. ०७४/०७५	आ.ब. ०७५/०७६	आ.ब. ०७६/०७७	आ.ब. ०७७/०७८	आ.ब. ०७८/०७९	आ.ब. ०७९/०८०	आ.ब. ०८०/०८१
क) कोरोवार संचालनबाट नगद प्रवाह							
व्याज आम्दानी	८,७१८.९४	२४,१२६.३१	२९,७३४.१९	३७,०२०.८३	२७०,१४६.०२	६७३,९३७.८७	१,०८७,७०३.८०
शुल्क तथा अन्य आम्दानी	-	-	३०९.५	२,९५२.१३	४,६७९.७६	६,४००.७०	७,५४०.३६
लाभांश प्राप्ती	२०३.६४	८९३.५३	१,००२.३५	७५३.९१	-	-	-
अन्य सञ्चालन गतिविधिबाट प्राप्ती	११,५६३.९८	४१९.५४	१६४.४४	४,४५९.५२	-	-	-
व्याज खर्च	(४,३१२.७८)	(२,७८६.०८)	(२,६८३.३५)	(१६,६५१.५५)	(२०८,७५६.०५)	(४१७,५१२.०९)	(५९६,३८१.४०)
कर्मशन तथा शुल्क खर्च	(२४२.४७)	(२०२.३२)	(७३८.८३)	-	-	-	-
कर्मचारी खर्च	(४,३३९.७८)	(९,३७३.८२)	(१०,०५७.०९)	(२०,०८७.७१)	(५३,५२५.५८)	(६३,७५४.५८)	(७०,१३१.१३)
अन्य खर्च	१०,१४३.८५	३८,४४२.०४	१०,६२३.७७	२१,१६९.१७	८०,९९४.४७	(९९,७९३.८२)	(१२३,९४६.४५)
सञ्चालन सम्पत्ति र दायित्वको परिवर्तन अधिको सञ्चालन नगद प्रवाह	२१,७३५.३८	५१,५१९.२०	२८,३५४.९९	२९,६१६.३०	९३,५३८.६२	९९,२७७.०८	३०४,७८५.१८
सञ्चालन सम्बन्धी चालू सम्पत्तिमा कमी/(बृद्धि)	-	-	-	-	-	-	-
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनुपर्ने रकम	-	(३,५००.००)	(५२.४७)	(८१,९६३.४७)	(४८,०३७.२४)	(१३४,५४६.१७)	(१५६,३७३.३८)
बैंक तथा वित्तीय संस्थाहरूलाई प्रवाह गरेको कर्जा तथा सापटी	-	-	-	-	-	-	-
अन्य व्यापारीक सम्पत्तिहरू	-	-	-	-	-	-	-
बैंक तथा वित्तीय संस्थालाई प्रवाह गरेको कर्जा तथा सापट	-	-	(४,९५०.००)	(१९,६५२.८०)	-	-	-
ग्राहकलाई प्रवाह गरेको कर्जा तथा सापटी	१२४.३४	-	(३१,०३९.६२)	(२६०,९८९.०७)	(१,५५८,५७०.२४)	(१,६५७,१८१.४४)	(२,३२७,५२७.९०)
अन्य सम्पत्ति	२०९२.७४	३४,७६५.०४	(३०,६०७.८१)	(२७,५९३.५६)	(१,२८७.२८)	(८,०८९.१४)	(७,४०५.३२)
सञ्चालन सम्बन्धी चालू दायित्वमा बृद्धि/(कमी)	-	-	-	-	-	-	-
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी कर्जा/सापटी	-	-	-	-	-	-	-
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी रकम	-	-	-	-	-	-	-
ग्राहकको निक्षेप दायित्व	(१९,०८४.४०)	(१९,९२०.७१)	(१६४,५११.४६)	(४४७,९७५.६१)	(१,५३१,१३९.६१)	(२,२४२,४३६.१७)	(२,६०६,२२३.०१)
सापट	-	-	-	-	-	-	-
अन्य दायित्व	२४३.१२	३,१७३.८५	(२,५४२.०३)	३३,८४४.३८	(५६,१४४.७६)	२६,६६६.३३	८६,३७५.९०
कारोबार सञ्चालनबाट आयकर अधिको खुद नगद प्रवाह	५,११०.१७	६६,०३७.३८	१२३,६७४.५२	१७५,२३४.५१	२६०,६३८.६९	४६८,५६२.८३	५०७,०७७.४१
आयकर भुक्तानी	(४,३४४.००)	(४१,९४९.८५)	(१८,२४५.६१)	२३,७३९.२८	-	-	(१०७,९६०.६६)
कारोबार सञ्चालनबाट भएको खुद नगद प्रवाह	७६६.१८	२४,०८७.५३	१४५,९२०.१३	१९८,९७३.६९	२६०,६३८.६९	४६८,५६२.८३	३९८,११६.७५
लगानी कारोबारमा नगद प्रवाह	-	-	-	-	-	-	-
धितोपत्र लगानी खरिद	-	-	-	(८७,१८१.३८)	(१०,३०८.००)	(१७७,९१६.००)	(१०,९३८.००)
धितोपत्र लगानीको विक्रीबाट प्राप्ती	४,६६४.४६	(१२,१४)	१६,१९५.४५	-	-	-	-
सम्पत्ति र उपकरणको खरिद	-	(१५,५०)	-	(१८,०२३.६४)	(२१,९९०.६५)	(११,४९०.६५)	(११,४९०.६५)
सम्पत्ति र उपकरणको विक्रीबाट प्राप्ती	-	-	(४,५७४.९०)	(११.४३)	१०,३८०.८०	१९,२७६.६०	१९,०५८.८०
अमूर्त सम्पत्तिको खरिद	-	-	-	(१३,३७१.६३)	-	-	-
अमूर्त सम्पत्तिको विक्रीबाट प्राप्ती	-	-	-	-	-	-	-
लगानी सम्पत्तिको खरिद	-	-	-	-	-	-	-
लगानी सम्पत्तिको विक्रीबाट प्राप्ती	-	-	-	(१७,२००.००)	२२,०२७.३१	२६,४३२.७८	३०,८३८.२४
व्याज प्राप्ती	-	-	-	-	-	-	-
लाभांश आम्दानी	-	-	-	-	-	-	-
लगानी कारोबारबाट भएको खुद नगद प्रवाह	४,६६४.४६	(२७.६४)	११,६२०.५४	(१३५,७८८.०९)	(७९,८९०.५३)	(१४३,६९७.२७)	(५२,५३१.६१)
वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह	-	-	-	-	-	-	-
शेयर निष्काशनबाट प्राप्ती	-	-	-	३५७,६९५.९४	३४५,४४७.५१	-	-
लाभांश खर्च	-	-	-	-	-	-	-
व्याज खर्च	-	-	-	-	-	-	-
अन्य आम्दानी/ भुक्तानी	८०,४२३.४४	(१,९४५.९७)	(११,३३६.८१)	३८,३६७.३८	(४२,५३४.६०)	६२,२७०.६०	३१,८२८.३०
वित्तीय श्रोत कारोबारबाट भएको	८०,४२३.४४	(१,९४५.९७)	(११,३३६.८१)	३९६,०६३.६१	३०२,९१२.९१	६२,२७०.६०	३१,८२८.३०
नगद प्रवाहमा भएको खुद बृद्धि/(कमी)	८५,८४४.०७	२२,११३.९२	१४२,२०३.८६	४५९,२४९.२१	४८३,६६१.०७	४८७,१३६.१६	३७७,४१३.४४
नगद तथा नगद समानमा रहेको शुरुवाती मौज्जात	१५,४४५.८७	१०१,२९९.९४	१२३,४१३.८६	२६५,६१७.७२	७२४,८६६.९३	१,२०८,५२७.९९	१,६९५,६६४.१५
नगद तथा नगद समानमा विनिमय दरमा आएको परिवर्तनबाट भएको आम्दानी/ खर्च	-	-	-	-	-	-	-
नगद तथा नगद समानमा रहेको अन्तिम मौज्जात	१०१,२९९.९४	१२३,४१३.८६	२६५,६१७.७२	७२४,८६६.९३	१,२०८,५२७.९९	१,६९५,६६४.१५	२,०७७,०७७.५९

वित्तीय प्रक्षेपण आधार तथा तरिका :

विवरण	प्रक्षेपित		
	आ.ब. ०७८/०७९	आ.ब. ०७९/०८०	आ.ब. ०८०/०८१
१.कुल निक्षेपमा औषत वृद्धिदर (प्रतिशतमा)	१९०	९०	६५
२.कुल कर्जा तथा सापटमा औषत वृद्धिदर (प्रतिशतमा)	२००	१००	७०
३.कुल कर्जा तथा निक्षेप अनुपात (प्रतिशतमा)	७०.४८	७२.१९	७८.४८
४.कुल आयमा औषत वृद्धिदर (प्रतिशतमा)	५८.०५	५९.७७	३३.९३
५.कुल खर्चमा औषत वृद्धिदर (प्रतिशतमा)	६८.२१	३५.६१	२६.९४
६.संचालन खर्च तथा कुल आम्दानी अनुपात	२९.५५	२३.२६	१७.२४
७.खुद मुनाफामा औषत वृद्धिदर	१२.८	८६	१००
८.निक्षेपको औषत व्याजदर (प्रतिशतमा)	१०	१०	१०
९.कर्जा तथा सापटको औषत व्याजदर(प्रतिशतमा)	१४.५	१४.५	१४.५
१०.आयकर व्यवस्था (प्रतिशतमा)	३०	३०	३०
११.अनिवार्य नगद अनुपात (CRR)	१०	११	१०
१२.वैधानिक तरलता अनुपात (SLR)	३	४	३
१३.पूँजीकोष अनुपात (CAR)	३९.५३	२४.५८	२०.९२
१४.निष्कृय कर्जा प्रतिशतमा (NPL)	७	५	४

वित्तीय प्रक्षेपणका आधार तथा तरिकाको औचित्य निम्नानुसार पुष्टि गरिएको छ :

- क) यस कम्पनीको गत आर्थिक वर्षहरुको प्रगति विवरण तथा भविष्यको व्यवसाय विस्तार समेतको आधारमा वित्तीय प्रक्षेपण तयार गरिएको हो ।
- ख) निक्षेप वृद्धि सम्बन्धमा आ. ब २०७७/०७८ मा संस्थाको शाखा संख्या कम (जम्मा २ वटा) रहेकोले निक्षेप रकम समेत कम रहेकोमा हाल (आ. ब २०७८/०७९ मा) संस्थाको शाखा संख्यामा वृद्धि (हाल ११ वटा) भएसँगै व्यवसायमा समेत वृद्धि हुने भएको हुँदा व्यवसाय विस्तारको लागि निक्षेपमा पनि सोही अनुसार वृद्धि गर्न सकिने आधार लिइएको ।
- ग) आ.ब. २०७८/०७९ मा शेयर पूँजी वृद्धि हुने तथा निक्षेपमा भएको वृद्धिसँगै कर्जा लगानीमा समेत जोड दिई अधिल्लो आ.ब.मा भएको कर्जा लगानीमा अधिक वृद्धि हुने तथा निक्षेप परिचालन गर्न सकिने आधारमा २०० प्रतिशतको वृद्धि कायम गरिएको हो ।
- घ) आ. ब. २०७९/०८० र २०८०/८१ को हकमा आ. ब २०७८/०७९ को तुलनामा कम शाखा संख्या वृद्धि हुने भएकोले व्यवसाय वृद्धि समेत तुलनात्मक रुपमा कम हुने प्रक्षेपण गरिएको छ ।
- ङ) आ.ब. २०७९/८० र २०८०/८१ मा समानुपातिक रुपमा निक्षेप र कर्जा लगानीमा वृद्धि गरिदै लैजाने आधार लिइएको छ ।
- च) आयकर खर्च हालको आयकर ऐनको प्रावधान अनुरूप व्यवस्था गरिएको छ ।
- छ) शाखा विस्तार तथा सेवा सुविधाको वृद्धि लगाएतका आधारहरु प्रक्षेपण गरी व्यवसाय वृद्धिसँगै कर्मचारी खर्च तथा अन्य संचालन खर्चको प्रक्षेपण गरिएको छ ।

(ख) अनुमानित वित्तीय व्यवस्था र सबै दायित्व सारिसकेपछि खुद बाँकी हुने सम्पत्ति (नेटवर्थ) देहाय बमोजिम रहेको छ ।

नेटवर्थ सम्बन्धी विवरण :

विवरण	वास्तविक (रु. हजारमा)				अपरिष्कृत आ.ब.०७८/०७९ (पुनः मसाला सम्मको)	प्रक्षेपित (रु. हजारमा)		
	आ.ब. ०७८/०७९	आ.ब. ०७९/०७९	आ.ब. ०७९/०७९	आ.ब. ०७९/०७९		आ.ब. ०७८/०७९	आ.ब. ०७९/०८०	आ.ब. ०८०/०८१
चुक्ता पुँजी	१३५,८००.५०	१३५,८००.५०	१३५,८००.५०	४९३,४९६.४४	४९३,४९६.४४	८३८,९४३.७५	८३८,९४३.७५	८३८,९४३.७५
जगेडा तथा कोषहरु	५६,४८७.७१	६२,८६५.३८	९६,१४४.००	१६२,९१२.२८	१८७,०१९.००	२२९,०९१.५९	४०८,८८९.५९	६४२,०७४.९२
कुल	१९२,२८८.२१	१९८,६६५.८८	२३१,९४४.५०	६५६,४०८.२६	६८०,५१५.००	१,०७८,०३५.३४	१,२४७,८३३.३४	१,४८१,०१८.६७
घटाउने:अपलेखन गर्न बाँकी खर्च	-	-	-	-	-	-	-	-
कुल नेटवर्थ	१९२,२८८.२१	१९८,६६५.८८	२३१,९४४.५०	६५६,४०८.२६	६८०,५१५	१,०७८,०३५.३४	१,२४७,८३३.३४	१,४८१,०१८.६७
शेयर संख्या (हजारमा)	१,३५८.०१	१,३५८.०१	१,३५८.०१	४९३.४९६	४९३.४९६	८,३८९.४३	८,३८९.४३	८,३८९.४३
प्रति शेयर नेटवर्थ(रु.)	१४१.६	१४६.२९	१७०.८	१३३.४६	१३७.३५	१२५.८८	१४६.१२	१७३.९२
प्रति शेयर आम्दानी	१२.३५	६.१३	३२.८५	१०.२९	१३.४९	११.४९	१२.८२	२४
प्रति शेयर चुक्ता पुँजी	१००	१००	१००	१००	१००	१००	१००	१००
नेटवर्थमा औसत प्रतिफल(%) मा	८.७२	४.१९	१९.२३	७.४९	९.४८	९.१३	८.७७	१३.८०
निष्काशन पूर्वको प्रति शेयर आम्दानी (EPS) कायम राख्न वृद्धि हुने नेटवर्थमा आवश्यक न्यूनतम प्रतिफल प्रतिशतमा						६.८६%		

माथि उल्लेखित आर्थिक तथा वित्तीय प्रक्षेपण र विश्लेषण विगत वर्षको कारोबारहरुको आधारमा निष्काशनकर्ता वित्तीय संस्था आफैले तयार पारेको हो । उक्त प्रक्षेपित वित्तीय विवरणहरु यथार्थपरक भएको व्यहोरा प्रमाणित गर्ने विशेषज्ञमा चार्टर्ड एकाउण्टेण्ट संस्था बस्याल एण्ड एशोसिएट्स, तिनकुने, काठमाण्डौ रहेको छ ।

नोट: माथि उल्लेखित प्रक्षेपित वित्तीय विवरणमा कोभिड १९ को कारणले प्रक्षेपणको आधारमा कुनै पनि परिवर्तन नभएको ।

त) संगठित संस्थाको पछिल्लो वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सान हिसाबको विवरण :
क.

२०७७ श्रावण १ गतेदेखि २०७८आषाढ मसान्त सम्मको वासलात

सम्पत्ति	वास्तविक (रु. हजारमा) आ. ब. ०७७/०७८
नगद तथा नगद समान	७२४,८६६.९३
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात तथा लिनु पर्ने	८६,५०८.९३
बैंक/वित्तीय संस्थामा रहेको मौज्दात	-
डेरिभेटिभ वित्तीय उपकरण	-
अन्य व्यापारिक सम्पत्ति	-
कर्जा तथा सापटी बैंक तथा वित्तीय संस्थालाई	२४,६०२.८०
कर्जा तथा सापटी ग्राहकलाई	२९,२०२.६९
धितोपत्रमा लगानी	११३९.८७.८९
यस वर्षको आयकर सम्पत्ति	२८४८३.४३
साहयक कम्पनीमा लगानी	-
सहयोगी कम्पनीमा लगानी	-
लगानी सम्पत्ति	११०,१३६.५७
सम्पत्ति तथा उपकरण	२२,६९०.१८
ख्यात तथा अमूर्त सम्पत्ति	१३,३७१.६३
स्थगन कर सम्पत्ति	२४,८४०.४२
अन्य सम्पत्ति	१३,७३६.२१
कुल सम्पत्ति	१,४५५,२५३.८०
पूँजी तथा दायित्व	आ. ब. ०७७/०७८
बैंक/वित्तीय संस्थालाई तिर्न बाँकि	५४०००.००
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकि	-
डेरिभेटिभ वित्तीय उपकरण	-
ग्राहकबाट निक्षेप	६५७,२९६.६७
तिर्न बाँकि कर्जा तथा सापटी	-
यस वर्ष को आयकर	-
व्यवस्था	६५३.९६
स्थगन कर दायित्व	-
अन्य सम्पत्ति दायित्व	६४,९३७.२३
जारी गरिएको ऋणपत्र	-
सुरक्षण नराखिएको सहाक आवधिक दायित्व	-
कुल दायित्व	७७६,८८७.८८
इन्विटी	
शेयर पूँजी	४९३,४९६.४४
शेयर प्रिमियम	२१,९५७.१९
सञ्चित मुनाफा	(३२७,७२३.८६)
जगेडाहरु	४९०,६३६.१४
शेयर धनिहरुलाई बाँडफाँड योग्य कुल इन्विटी	६७८,३६५.९२
गैर नियन्त्रित स्वार्थ	-
कुल इन्विटी	६७८,३६५.९२
कुल दायित्व र इन्विटी	१,४५५,२५३.८०
प्रति शेयर खुद सम्पत्ति	१३७.४६

**२०७७ श्रावण १ गतेदेखि २०७८ आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब
नाफा नोक्सान हिसाब**

विवरण	आ.ब. ०७७/०७८
व्याज आम्दानी	३७,०२०.८३
व्याज खर्च	१६,६५१.५५
खुद व्याज आम्दानी	२०,३६९.२८
शुल्क तथा कमिशन आम्दानी	२,९५२.१२
शुल्क तथा कमिशन खर्च	-
खुद शुल्क तथा कमिशन आम्दानी	२,९५२.१२
खुद व्याज, शुल्क तथा कमिशन आम्दानी	२३,३२१.४१
खुद व्यापारिक आम्दानी	-
अन्य सञ्चालन आम्दानी	५,२१३.४३
जम्मा सञ्चालन आम्दानी	२८,५३४.८४
कर्जामा सम्भावित क्षती व्यवस्था/ (फिर्ता) तथा अन्य नोक्सानीहरु	४५,९६५.२२
गैर वैकिङ्ग सम्पत्ती विाक्रि बाट आम्दानी	-
खुद सञ्चालन आम्दानी	७४,५००.०५
सञ्चालन खर्च	
कर्मचारी खर्च	२०,००४.९१
अन्य संचालन खर्च	२५,७०६.९१
ह्रासकट्टी र परिशोधन	३,७३२.८५
सञ्चालन नाफा	२५,०५५.३८
गैर संचालन आम्दानी	१,००९.७२
गैर संचालन (नोक्सान)	१,०२१.१६
आयकर अधिको नाफा	
चालू कर	-
स्थागन कर	२५,७२१.३७
यस अवधिको नाफा	५०,७६५.३१
नाफा बाँडफाँड	
बैकको शेयरधनी	५०,७६५.३१
गैर नियन्त्रित स्वार्थ	-
यस अवधिको नाफा	५०,७६५.३१
प्रति शेयर आम्दानी	
आधारभुत प्रति शेयर आम्दानी	१०.२९
डाइलुटेड प्रति शेयर आम्दानी	१०.२९

नाफा नोक्सान बाँडफाँड हिसाब
(२०७७ श्रावण १ गते देखि २०७८ आषाढ मसान्त सम्मको)

विवरण	अनुसूची	यस वर्ष (रु. हजारमा)	
१. गत वर्षसम्मको संचित मुनाफा		(१७९,२५९.६०)	(१९५,४५०.१४)
संविक ललितपुर फाईनान्स कम्पनीबाट अ. ल्या. गरिएको		(१७४,२२०.३०)	
२. यस वर्षको मुनाफा		५०,७६५.३९	४४,६९५.४३
कोष बाँडफाँड (Appropriations)			
क. साधारण जगेडा कोष		१०,१५३.०६	८,९२३.०९
ख. विदेशी मुद्रा सटही घटबढ कोष			-
ग. पूर्वी समायोजन कोष			-
घ. संस्थागत सामाजिक उत्तरदायित्व कोष		५०७.६५	४४६.१५
ड. कर्मचारी दक्षता अभिवृद्धि कोष		१८९.६६	११०.३९
च. अन्य कोषहरु		४,११९.६६	-
नियामक (Regulatory) समायोजन अगाडिको नाफा/नोक्सान		३०९,४४५.३०	(१६०,३१४.३४)
नियामक (Regulatory) समायोजन			
क. पाउनुपर्ने व्याज(-)/अधिल्लो वर्ष प्राप्त पाउनुपर्ने व्याज (+)		(१७९.५३)	-
ख. कर्जा नोक्सानी व्यवस्था(-)/फिर्ता (+)		-	-
ग. लगानीमा नोक्सानी व्यवस्था(-)/फिर्ता (+)		१८३६.८८	(३४७.००)
घ. गैह्र वैकिङ्ग सम्पत्तिमा नोक्सानी व्यवस्था(-)/फिर्ता (+)		५७८५.४६	-
ड. स्थगन कर सम्पत्ति (-)/फिर्ता (+)		(२५,७२९.३७)	(१८,२४५.६१)
च. ख्याति व्यवस्था (-)/फिर्ता (+)		-	-
छ. वागेन खरिदमा प्राप्त व्यवस्था (-)/फिर्ता (+)		-	-
ज. एकचुरीयल नोक्सानी व्यवस्था (-)/फिर्ता (+)		-	-
ज. अन्य व्यवस्था (+/-)		-	-
वितरण योग्य नाफा /(नोक्सान)		(३२७,७२३.८६)	(१७९,२५९.६०)

एकिकृत विस्तृत आम्दानी विवरण (२०७७ श्रावण १ गते देखि २०७८ आषाढ मसान्त सम्मको)

विवरण	वास्तविक (रु. हजारमा) आ.ब. ०७७/०७८
यस वर्षको मुनाफा	५०७६५.३९
आयकर पछिको अन्य विस्तृत आम्दानी	-
क) नाफा नोक्सान पुनः वर्गिकरण नगरिने शिर्षकहरु	
फेयर भेल्युमा मुल्याङ्कन गरिएको इक्विटी उपकरणका लगानीबाट भएको नाफा/नोक्सान	५०,९४९.१०
संविक ललितपुर फाईनान्स कम्पनीबाट अ. ल्या. गरिएको	९,४७८.३५
पुनः मुल्याङ्कनबाट भएका नाफा/नोक्सान	-
परिभाषित लाभ योजनाबाट विमाङ्कित नाफा/नोक्सान	-
माथि उल्लेखित गरिएका शिर्षकसँग सम्बन्धित आयकर	(१८,१२५.८४)
नाफा/नोक्सानमा पुनः वर्गिकरण नगरिएका अन्य खुद विस्तृत आम्दानी	४२,२९३.६१
ख) नाफा/नोक्सानमा पुनः वर्गिकरण गरिने वा गर्न सकिने शिर्षकहरु	
नगद प्रवाहको हेजिङ्गबाट गरिएको नाफा/नोक्सान	-
विदेशी विनिमय सञ्चालनको वित्तीय सम्पत्ति विनिमयबाट भएको सटही नाफा/नोक्सान	-
माथि उल्लेखित गरिएका बुदाको शिर्षकसँग सम्बन्धित आयकर	-
नाफा/नोक्सानमा पुनः वर्गिकरण	-
विस्तृत आम्दानी	९३,०५८.९३
ग) इक्विटी तरिकाबाट लेखांकन गरिएको सम्बद्ध संस्थाको अन्य विस्तृत आम्दानीमा हिस्सा	
यस वर्षको आयकर पछिको अन्य विस्तृत आम्दानी	
कुल विस्तृत आम्दानी	
कुल विस्तृत आम्दानीको बाँडफाँड	
कुल विस्तृत आम्दानी	९३,०५८.९३

नगद प्रवाह विवरण (२०७७ श्रावण १ गते देखि २०७८ आषाढ मसान्त सम्मको)

विवरण	वास्तविक (रु. हजारमा) आ.ब. ०७७/०७८
क) कारोबार संचालनबाट नगद प्रवाह	
व्याज आम्दानी	३७,०२०.८३
शुल्क तथा अन्य आम्दानी	२९५२.१३
लाभांश प्राप्त	७५३.९१
अन्य सञ्चालन गतिविधिबाट प्राप्ती	४४५९.५२
व्याज खर्च	(१६,६५१.५५)
कमिशन तथा शुल्क खर्च	-
कर्मचारी खर्च	(२००८७.७१)
अन्य खर्च	२११६९.१७
सञ्चालन सम्पत्ति र दायित्वको परिवर्तन अधिको सञ्चालन नगद प्रवाह	२९,६१६.३०
सञ्चालन सम्बन्धी चालू सम्पत्तिमा कमी/(बृद्धि)	
नेपाल राष्ट्र बैंकमा रहेको मौज्जात तथा लिनुपर्ने रकम	(८१,९६६.४७)
बैंक तथा वित्तीय संस्थाहरूलाई प्रवाह गरेको कर्जा तथा सापटी	-
अन्य व्यापारीक सम्पत्तिहरू	-
बैंक तथा वित्तीय संस्थालाई प्रवाह गरेको कर्जा तथा सापट	(१९,६५२.८०)
ग्राहकलाई प्रवाह गरेको कर्जा तथा सापटी	(२६०९८९.०७)
अन्य सम्पत्ति	(२७५९३.५६)
सञ्चालन सम्बन्धी चालू दायित्वमा बृद्धि/(कमी)	
बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्ने बाँकी कर्जा/सापटी	५४०००.००
नेपाल राष्ट्र बैंकलाई तिर्ने बाँकी रकम	-
ग्राहकको निक्षेप दायित्व	४४७,९७५.६१
सापट	-
अन्य दायित्व	३३,८४४.३८
कारोबार सञ्चालनबाट आयकर अधिको खूद नगद प्रवाह	१७५,२३४.४१
आयकर भुक्तानी	२३,७३९.२८
कारोबार सञ्चालनबाट भएको खूद नगद प्रवाह	१९८,९७३.६९
लगानी कारोबारमा नगद प्रवाह	
धितोपत्र लगानी खरिद	(८७१८१.३८)
धितोपत्र लगानीको बिक्रीबाट प्राप्ती	-
सम्पत्ति र उपकरणको खरिद	(१८,०२३.६४)
सम्पत्ति र उपकरणको बिक्रीबाट प्राप्ती	(११.४३)
अमूर्त सम्पत्तिको खरिद	(१३,३७१.६३१)
अमूर्त सम्पत्तिको बिक्रीबाट प्राप्ती	-
लगानी सम्पत्तिको खरिद	-
लगानी सम्पत्तिको बिक्रीबाट प्राप्ती	(१,७२००.००)
व्याज प्राप्ती	-
लाभांश आम्दानी	-
लगानी कारोबारबाट भएको खूद नगद प्रवाह	(१३५७८८.०९)
वित्तीय श्रोत कारोबारबाट नगद प्रवाह	
शेयर निष्काशनबाट प्राप्ती	३५७,६९५.९४
लाभांश खर्च	-
व्याज खर्च	-
अन्य आम्दानी/भुक्तानी	३८,३६७.६८
वित्तीय श्रोत कारोबारबाट भएको	३९६,०६३.६१
नगद प्रवाहमा भएको खूद बृद्धि/(कमी)	४५९,२४९.२१
नगद तथा नगद समानमा रहेको शुरुवाती मौज्जात	२६५,६१७.७२
नगद तथा नगद समानमा विनिमय दरमा आएको परिवर्तनबाट भएको आम्दानी/खर्च	-
नगद तथा नगद समानमा रहेको अन्तिम मौज्जात	७२४,८६६.९४

(त) ख.

२०७८ श्रावण १ गते देखि २०७८ पुस मसान्त सम्मको बासलात (अपरिष्कृत वित्तीय विवरण)

(रु.हजारमा)

सम्पत्ति	लेखापरिक्षण नभएको अपरिष्कृत वित्तीय विवरण आ.ब. ०७८/०७९ (पुस मसान्तसम्मको)
नगद तथा नगद समान	३९२,३०५.००
नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात तथा लिनु पर्ने बैंक/वित्तीय संस्थामा रहेको मौज्दात	१०२,३९३.००
डेरिभेटिभ वित्तीय उपकरण	-
अन्य व्यापारिक सम्पत्ति	-
कर्जा तथा सापटी बैंक तथा वित्तीय संस्थालाई	१७,८१०४.००
कर्जा तथा सापटी ग्राहकलाई	७७२,६७६.००
धितोपत्रमा लगानी	३४१,८६०.००
यस वर्षको आयकर सम्पत्ति	२६,६७८.००
साहयक कम्पनीमा लगानी	-
सहयोगी कम्पनीमा लगानी	-
लगानी सम्पत्ति	११,०१३७.००
सम्पत्ति तथा उपकरण	२५,९६५.००
ख्यात तथा अमूर्त सम्पत्ति	१७,१९६.००
स्थगन कर सम्पत्ति	२८,६८९.००
अन्य सम्पत्ति	५,८१४.००
कुल सम्पत्ति	२००१,८१६.००
पूँजी तथा दायित्व	आ.ब. ०७८/०७९ (पुस मसान्तसम्मको)
बैंक/वित्तीय संस्थालाई तिर्न बाँकि	८८,२७५.००
नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकि	-
डेरिभेटिभ वित्तीय उपकरण	-
ग्राहकबाट निक्षेप	१,१४५,६७९.००
तिर्न बाँकि कर्जा तथा सापटी	-
यस वर्ष को आयकर	-
व्यवस्था	-
स्थगन कर दायित्व	-
अन्य सम्पत्ति दायित्व	६५,३८८.००
जारी गरिएको ऋणपत्र	-
सुरक्षण नराखिएको सहाक आवधिक दायित्व	-
कुल दायित्व	१,२९९,३४३.००
इन्विटी	
शेयर पूँजी	४९३,४९६.४४
शेयर प्रिमियम	२१,९५७.१९
सञ्चित मुनाफा	३०१,७६२.००
जगेडाहरु	४८८,७८१.००
शेयर धनिहरुलाई बाँडफाँड योग्य कुल इन्विटी	७०२,४७३.००
गैर नियन्त्रित स्वाथ	
कुल इन्विटी	७०२,४७३.००
कुल दायित्व र इन्विटी	२००१,८१६.००
प्रति शेयर खुद सम्पत्ति	१४२.३५५
खराब कर्जा अनुपात	१९.०३%

२०७८ श्रावण १ गते देखि २०७८ पुस मसान्त सम्मको नाफा नोक्सान हिसाब (अपरिष्कृत वित्तीय विवरण)

(रु.हजारमा)

विवरण	लेखापरिक्षण नभएको अपरिष्कृत वित्तीय विवरण आ.ब. ०७८/०७९ (पुस मसान्तसम्मको)
व्याज आम्दानी	६५,६६१
व्याज खर्च	३२,२५६
खुद व्याज आम्दानी	३३,४०५
शुल्क तथा कमिशन आम्दानी	६,३१०
शुल्क तथा कमिशन खर्च	९५
खुद शुल्क तथा कमिशन आम्दानी	६,२१६
खुद व्याज, शुल्क तथा कमिशन आम्दानी	३९,६२०
खुद व्यापारिक आम्दानी	-
अन्य सञ्चाल आम्दानी	२०,९६७
जम्मा सञ्चालन आम्दानी	६०,५८८
कर्जामा सम्भावित क्षती व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानीहरु	(२४,२४१)
गैर बैकिङ्ग सम्पत्ती बिक्री बाट आम्दानी	-
खुद सञ्चालन आम्दानी	८४,८२९
सञ्चालन खर्च	
कर्मचारी खर्च	२५,५३४
अन्य संचालन खर्च	१७,७९५
ह्रासकट्टी र परिशोधन	४,३२७
सञ्चालन नाफा	३७,१७२
गैर संचालन आम्दानी	-
गैर संचालन (नोक्सान)	-
आयकर अधिको नाफा	३७,१७२
चालू कर	३,८७९
स्थागन कर	-
यस अवधिको नाफा	३३,२९३
नाफा बाँडफाँड	
बैंकको शेयरधनी	३३,२९३
गैर नियन्त्रित स्वार्थ	-
यस अवधिको नाफा	३३,२९३
प्रति शेयर आम्दानी	१३.४९
आधारभूत प्रति शेयर आम्दानी	१३.४९
डाइलुटेड प्रति शेयर आम्दानी	१३.४९

त (ग). धितोपत्र निष्काशन खुला हुनु पूर्व स्वीकृत भएको हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था र विवरणहरुमा उल्लेखित विवरणमा सम्बन्धी नियमन निकायको नियमन व्यवस्था, निर्देशन वा अन्य कुनै कारणबाट व्यवसाय सञ्चालनको क्रममा हुने सामान्य परिवर्तन बाहेक लगानीकर्ताका निर्णयमा खास असर पर्ने गरी तात्त्विक परिवर्तन भएमा त्यस्तो परिवर्तित विवरण समावेश गरी आवश्यक सुधार एवम् संशोधन गर्नुपर्नेछ र त्यस्तो संशोधित हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था र विवरणहरु बोर्डबाट स्वीकृत गराएर मात्र निष्काशन सम्बन्धी कार्य शुरु गर्नुपर्नेछ :

धितोपत्र निष्काशन खुला हुनु पूर्व स्वीकृत भएको हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था र विवरणहरुमा उल्लेखित विवरणमा सम्बन्धित नियमन निकायको नियमन व्यवस्था, निर्देशन वा अन्य कुनै कारणबाट व्यवसाय सञ्चालनको क्रममा हुने सामान्य परिवर्तन बाहेक लगानीकर्ताका निर्णयमा खास असर पर्ने गरी तात्त्विक परिवर्तन भएमा त्यस्तो परिवर्तित विवरण समावेश गरी आवश्यक सुधार एवम् संशोधन गरी र सो संशोधित हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था र विवरणहरु बोर्डबाट स्वीकृत गराएर मात्र निष्काशन सम्बन्धी कार्य शुरु गरिनेछ ।

थ) संगठित संस्थाले गर्ने भएको काममा निहित संभावित जोखिमहरु :

- विद्यमान बैंक तथा वित्तीय संस्थाहरु र नयाँ बैंक/वित्तीय संस्थाहरुको प्रवेशबाट उत्पन्न हुने प्रतिस्पर्धाबाट हुन सक्ने जोखिमहरु ।
- वित्तीय संस्थाले प्रदान गरेको कर्जा तथा सापट खराब कर्जामा परिणत हुन गएमा हुने जोखिम ।
- देशको वित्तीय नीति, मौद्रिक नीति र बैंक तथा वित्तीय संस्था सम्बन्धी नीतिमा नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकबाट हुने परिवर्तनबाट श्रृजित हुन सक्ने जोखिमहरु ।
- देशको राजनैतिक अस्थिरताबाट आउन सक्ने जोखिमहरु ।

- ड) देशको आर्थिक अवस्थामा आउने उतार चढावबाट हुन सक्ने जोखिमहरु ।
 छ) निक्षेप तथा कर्जाको व्याजदरमा आउने परिवर्तन तथा यथा-समयमा कर्जा असुली नभई उत्पन्न हुनसक्ने आर्थिक जोखिमहरु ।
 ज) पूँजी बजारको अवस्थामा आउने उतार चढावबाट पर्न सक्ने जोखिमहरु ।
 भ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनैतिक परिस्थिति तथा आर्थिक मन्दीबाट पर्न सक्ने जोखिमहरु ।

यस वित्तीय संस्थाको सञ्चालनको इतिहास ३० (तीस) वर्षको रहेको छ । वित्तीय संस्थाको कर्जा तथा लगानी खराब भई हुन सक्ने जोखिमहरुको लागि कर्जा जोखिम कोष, लगानीमा सम्भावित हानी नोक्सानी वापतको व्यवस्था जस्ता कोषहरु रहेका छन् । यस वित्तीय संस्थाले वित्त बजारमा हुने प्रतिस्पर्धाको लागि जनशक्ति विकासमा आवश्यक ध्यान पुऱ्याएको छ । यस बाहेकका व्यावसायिक जोखिमहरुबाट सिर्जना हुन सक्ने हानी नोक्सानीको लागि व्यवस्थापन चनाखो भई सम्भावित हानी नोक्सानी हुन नदिन सक्षम तथा प्रतिबद्ध छ । साथै कोभिड महामारीबाट विश्वकै अर्थतन्त्रमा प्रभावित पारेकोले नेपाली अर्थतन्त्रमा समेत प्रभावित पारेको छ । उक्त प्रभावको कारणले वित्तीय संस्थाहरुमा पर्न सक्ने मुख्य जोखिम वा चुनौती कर्जाको समयमा भुक्तानी हुन नसक्ने, जसले गर्दा समग्र संस्थाको संचालन मुनाफा तथा वित्तीय सूचकहरुमा असर पर्न सक्ने सम्भावना देखिन्छ । यसरी कोभिडको कारणबाट संस्थामा सिर्जना हुन सक्ने प्रभावको न्यूनिकरणको लागि व्यवस्थापन चनाखो भई सो हुन नदिनका लागि आवश्यक सजकता पुऱ्याएकोछ ।

धितोपत्रको मूल्य परिवर्तन सम्बन्धी जोखिम : रु.१००/-प्रति सेयरका दरले निष्काशन गरिएको सेयर मूल्यले सूचीकरण पश्चात् नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा हुने कारोबार मूल्य नजनाउने भएकोले सेयर मूल्यमा हुनसक्ने परिवर्तनको जोखिम रहेको छ ।

द) धितोपत्र बाँडफाँट सम्बन्धी व्यवस्था :

यस विवरण मार्फत निष्काशन गरिने हकप्रद साधारण शेयर प्रचलित “धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४” ले निर्धारित गरेको समयभित्र संचालक समितिले हकप्रद शेयरको बाँडफाँट गरी अभौतिक (Demat) रुपमा शेयर सम्बन्धित शेयरधनीको खातामा जम्मा गरे पश्चात् राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशित गरिनेछ ।

घ) संगठित संस्थाको प्रबन्धपत्र, नियमावली, पछिल्लो वर्षको लेखापरीक्षण भएको वासलात, नाफा नोक्सान हिसाब, लेखापरीक्षण प्रतिवेदन निरीक्षण गर्न पाइने समय र स्थान :

कार्यालय समयभित्र निम्न लिखित स्थानहरुमा सम्पर्क राखी वित्तीय संस्थाको प्रबन्धपत्र, नियमावली, वासलात, नाफा-नोक्सानको विवरण निरीक्षण गर्न सकिनेछ :

- क) वित्तीय संस्थाको केन्द्रीय कार्यालय (कपरेट अफिस) काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.१, कमलादी ।
 ख) धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक : प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौं ।

न) निष्काशन हुने धितोपत्र प्रत्याभूति गरेको भए सो को विवरण : लागु नहुने ।

प) शेयर सूचिकरण गराउने सम्बन्धी व्यवस्था :

यस हकप्रद शेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु मार्फत निष्कासन गरिने हकप्रद शेयरहरु साविक शेयरधनीहरुलाई बाँडफाँट गरे पश्चात् नेपाल धितोपत्र बोर्डको प्रचलित धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ मा भएको व्यवस्था अनुसार हकप्रद शेयरको शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरी नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा प्रचलित सूचिकरण सम्बन्धि व्यवस्थामा भएको प्रावधान अनुसार सूचिकरण तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा दर्ता गराई हकप्रद शेयरको खरिद विक्रीको व्यवस्था मिलाईनेछ ।

फ) संगठित संस्थाको कारोबारमा असर पर्ने कुनै विवाद/मुद्दा मामिला भए सो को विवरण :

वित्तीय संस्थाको कारोबारमा असर पर्ने कुनै विवाद मुद्दा मामिला छैन ।

ब) हकप्रद शेयर खरिद गर्न चाहने शेयरधनीहरुले पालना गर्नुपर्ने मुख्य कुराहरु :

- (१) हकप्रद शेयर खरिद गर्नका लागि हकप्रद शेयरको निष्काशन पूर्व वित्तीय संस्थाले सार्वजनिक सूचना मार्फत जानकारी गराएको मिति सम्ममा सेयर खरिद गरी कायम भएका साविक शेयरधनीहरुले मात्र हकप्रद शेयर खरिद गर्न आवेदन दिन पाउने छन् ।
- (२) हकप्रद शेयर खरिद गर्नका लागि आवेदन दिँदा आफ्नो नाममा दर्ता रहेको शेयर संख्या, शेयर प्रमाणपत्र नम्बर, शेयरधनी नम्बर तथा DEMAT खाता नम्बर तथा आफूले लिन चाहेको हकप्रद शेयर संख्या समेत खोली वित्तीय संस्थाद्वारा तोकिएको ढाँचाको आवेदन फाराम भरी दरखास्त दिनु पर्नेछ ।
- (३) आवेदन फाराम अंग्रेजी तथा नेपाली दुवै भाषामा पूर्ण रुपले भर्नु पर्नेछ ।
- (४) हकप्रद शेयरका लागि आवेदन दिँदा आफूले लिन चाहेको शेयर संख्या वापत प्रति सेयर रु.१००/-का दरले हुने एकमुष्ट रकम तोकिएको संकलन केन्द्रहरु वा निष्काशन बैंकको खातामा जम्मा गरी सो को सकल भौचर साथै राखी आवेदन दिनु पर्नेछ ।
- (५) संयुक्त नाममा रहेका साविक शेयरधनीहरुले आवेदन दिँदा संयुक्त रुपमा नै हकप्रद शेयर खरिदका लागि दरखास्त दिनु पर्नेछ ।
- (६) हकप्रद शेयर बाँडफाँट गर्दा जुन समूहको शेयरधनी हो, सो शेयरधनीलाई सोही समूहको शेयरको अनुपातमा बाँडफाँट गरिनेछ ।

- ७) तोकिएको समयभित्र हकप्रद सेयर खरिदका लागि आवेदन पेश नगर्ने तथा दरखास्त साथ सेयर बापतको रकम दाखिल नगर्ने साविक सेयरधनीहरूले पछि हकप्रद सेयरको लागि कुनै किसिमको दावी गर्न पाउने छैन ।
- ८) हकप्रद सेयर सम्बन्धी कुनै विवाद भएमा वा परेमा वित्तीय संस्थाको संचालक समितिले गरेको निर्णय अन्तिम हुनेछ ।
- ९) डिम्याट खाता भएका शेयरधनीले आफ्नो डिम्याट खाता नम्बर (१६ अंकको Beneficiary Owner ID नम्बर) र डिम्याट खाता रहेको बैंक / संस्थाको नाम स्पष्ट रुपमा हकप्रद शेयरको दरखास्त फाराममा उल्लेख गर्नुपर्नेछ । हकप्रद शेयर बाँडफाँड पश्चात् बाँडफाँडमा परेका शेयर निवेदक शेयरधनीले उल्लेख गरेको डिम्याट खातामा जम्मा गरिदिनेछ ।
- १०) कुनै पनि सेयरधनीको भौतिक तथा अभौतिक (डिम्याट) रुपमा शेयर कायम रहेको सेयर अनुसार हकप्रद शेयर भर्दा त्यस्ता शेयरधनीको शेयर भौतिक तथा अभौतिक (डिम्याट) जुन रुपमा कायम रहेको भएता पनि एउटै मात्र आवेदन फाराम भरी दरखास्त दिनु पर्नेछ ।
- ११) नगद लाभांश वितरण गर्दा नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम शेयरधनीको खातामा नै लाभांश रकम जम्मा गरिदिने प्रयोजनको लागि शेयरधनीले आफ्नो बैंक खाता नम्बर र खाता रहेको बैंक/वित्ति संस्थाको नाम स्पष्ट रुपमा हकप्रद शेयरको दरखास्त फाराममा उल्लेख गर्नुपर्नेछ । भविष्यमा बैंकले नगद लाभांश दिँदा शेयरधनीले उल्लेख गरेको बैंक / वित्तीय संस्थामा रहेको उल्लेखित खातामा जम्मा गर्ने व्यवस्था गरिनेछ ।
- १२) आश्वा प्रणाली अन्तर्गतको आवेदन दिँदा भर्नुपर्ने सम्पूर्ण विवरणहरू स्पष्ट रुपमा खुलाउनु पर्नेछ ।
 - धितोपत्र निष्काशनकर्ता कम्पनीको नाम ।
 - आवेदकको नाम, थर, ठेगाना, नागरिकता नं., सम्पर्क फोन नं., ईमेल ठेगाना ।
 - नाबालक र विक्षिप्त व्यक्तिको हकमा संरक्षकको नाम, थर र नाता ।
 - खरिद गर्न चाहने धितोपत्र संख्या (अंक र अक्षरमा)
 - आवेदकको खाता रहेको बैंकको नाम, ठेगाना, खाता नं र खाताको किसिम ।
 - आवेदकहरूले आवेदन दिँदा आश्वा सदस्य बैंकहरूमा रहेको आवेदन बापतको रकम रोक्का राखिने खाता अन्य कुनै प्रकारले रोक्का रहेको वा निष्क्रिय (Dormat) रहेको हुनुहुँदैन ।
- १३) रु. ५,००,०००/- सम्मको लागि आवेदन दिने आवेदकले स्वेच्छक रुपमा र सोभन्दा बढी रकमको लागि आवेदन दिने आवेदकले अनिवार्य रुपमा आवेदनमा आफ्नो स्थायी लेखा नम्बर (PAN) खुलाउनुपर्नेछ ।

भ) आफ्नो हक अन्य व्यक्तिलाई हस्तान्तरण गर्ने गरी मनोनयन गरेको अवस्थामा पालना गर्नुपर्ने कुराहरु :

१. हकप्रद शेयरको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीहरूमा हक हस्तान्तरण सम्बन्धि व्यवस्था थप गरी संशोधन गरिएको छ । हाल कायम शेयरधनीले “धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १९ को १ बमोजिम हकप्रद शेयर खरिद गर्न नसकेमा वा आफ्नो हक लाग्ने शेयर अरुलाई बिक्री वितरण वा हक हस्तान्तरण गरेको अवस्थामा निजको हक लाग्ने सम्मको हकप्रद शेयर खरिद गर्न पाउने छैन । उक्त हकप्रद शेयरको हक हस्तान्तरण गर्न संगठित संस्थाले देहाय अनुसारको व्यवस्था पूरा गरी शेयरधनीहरूले उक्त नियमावलीमा तोकिएको ढाँचा बमोजिमको निवेदन सम्बन्धित संगठित संस्था समक्ष दिने व्यवस्था गर्नुपर्नेछ ।
- क) हकप्रद शेयर खरिद गर्ने हक अन्य कुनै व्यक्तिलाई हस्तान्तरण गर्ने सम्बन्धी व्यवस्था सम्बन्धित संगठित संस्थाको प्रबन्धपत्रमा भएको,
- ख) मनोनयन भै शेयरको लागि आवेदन गर्दा धितोपत्र बजारको कारोबार इकाई अनुसार हुने, व्यवस्था नियम १७ को उपनियम (४) बमोजिम प्रकाशित विवरणमा व्यवस्था गरिएको ।
- ग) संगठित संस्थाको प्रबन्धपत्र, नियमावली वा सम्बन्धित नियामक निकायले शेयरको स्वामित्व संख्याको सीमा तोकेकोमा त्यस्तो सिमा भित्र रहेको हुनुपर्ने,
- घ) संगठित संस्थाको प्रबन्धपत्र र नियमावलीको व्यवस्था अनुसार स्वामित्व तथा संचालक समिति समूहकृत गरिएको भएमा सोही समूहभित्र रहने गरी मात्र मनोनयन गरिएको ।
- ङ) मनोनयन गरिने व्यक्ति वा संस्था प्रचलित कानून बमोजिम कालो सूचीमा नरहेको,
- च) मनोनयन गरिने व्यक्ति वा संस्था प्रचलित कानून बमोजिम त्यस्तो संस्थाको शेयर खरिद गर्न अयोग्य नभएको ।
२. उपनियम (१) बमोजिम मनोनयन गर्दा एक व्यक्तिलाई मात्र मनोनयन गर्नु पर्नेछ ।
३. साथै “धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १९ को ३ बमोजिम मनोनयनका लागि निवेदन दिँदा निवेदनका साथ हस्तान्तरण गरी लिइने धितोपत्रको चुक्ता रकमको एक प्रतिशत रकमले हुन आउने रकम मनोनयन गरिदिने शेयरधनीले बुझाएको शुल्क समेत समावेश गर्नु पर्नेछ ।
४. शेयरवालाले आफ्नो हकको हकप्रद शेयर बिक्रीको लागि उपनियम (१) बमोजिम अन्य व्यक्तिलाई मनोनयन गरेमा त्यस्तो शेयरवालाले सोही संगठित संस्थाको अरु शेयरवालाको हकप्रद शेयर खरीद गर्न पाउने छैन ।
५. यस नियम बमोजिम हकप्रद धितोपत्र हस्तान्तरण भएका धितोपत्रको संख्या र हस्तान्तरण गरी लिने दिने शेयरधनीको संख्या सम्बन्धी जानकारी सहित उपनियम (३) बमोजिम जम्मा हुन आएको शुल्क निष्काशन तथा बिक्री प्रबन्धक मार्फत हकप्रद निष्काशनको धितोपत्र बाँडफाँड भएको पन्ध्र दिन भित्र बोर्डमा बुझाउनु पर्नेछ ।
६. यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि धितोपत्र बजारले बोर्डको स्वीकृति लिई धितोपत्र बजार मार्फत हक हस्तान्तरण सम्बन्धि व्यवस्था गरेमा सोही बमोजिम हक हस्तान्तरण हुन सक्दछ ।

म) संगठित संस्थाको लेखापरीक्षक, कम्पनी सचिव, वित्तीय विवरण प्रक्षेपण गर्ने विशेषज्ञ, प्रक्षेपित विवरणको प्रक्षेपण/अनुमानको आधार तथा तरिका बारे पुनरावलोकन गरी सन्तुष्ट भएको राय व्यक्त गर्ने विशेषज्ञ, “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” तयार गर्ने विशेषज्ञ तथा निष्काशन तथा बिक्री प्रबन्धकको नाम, ठेगाना :

क) वित्तीय संस्थाको संचालक समितिको सिफारिस तथा नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृत अनुसार आ.व. २०७३/०७८ को बाह्य लेखापरीक्षण कार्य गर्नको लागि एम.खनाल एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सका श्री महेश खनाल लाई नियुक्त गरिएको छ ।

ख) यस वित्तीय संस्थाको कम्पनी सचिवमा रुपन्देही जिल्ला, सिद्धार्थनगर न.पा.वडा १२ निवासी श्री विष्णु प्रसाद गौतम कार्यरत हुनु हुन्छ ।

ग) वित्तीय संस्थाको वित्तीय विवरण प्रक्षेपण विगत वर्षहरुको कारोबारको आधारमा निष्काशनकर्ता वित्तीय संस्था आफैले तयार गरेको हो । उक्त वित्तीय विवरण तथा प्रक्षेपणको अनुमान तथा आधारहरु हालको वित्तीय बजारको स्थिति, निष्काशनकर्ता वित्तीय संस्थाको हालको दक्षता र निष्काशनकर्ता वित्तीय संस्थाले प्राप्त गरेको हालसम्मको कार्य प्रगतिको आधारमा पुनरावलोकन गरी विवरण ठीक छ भनी प्रमाणित गर्ने विशेषज्ञमा चार्टर्ड एकाउण्टेन्ट संस्था प्रशांक एण्ड एशोसिएट्सका श्री प्रशांक सापकोटा धुम्बाराही, काठमाण्डौ रहेको छ ।

घ) यस “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” निष्काशन संस्थाले प्रदान गरेको विवरणको आधारमा व्यावसायिक संस्था श्री प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौले तयार गरेको हो ।

ड) यस हकप्रद शेयर निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्धकको प्रमाणपत्र प्राप्त धितोपत्र व्यवसायी श्री प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौ रहेको छ ।

य) **हकप्रद शेयर जारी गर्नुको उद्देश्य :**

- १) नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कायम हुनु पर्ने पूँजीकोषको अनुपात कायम गर्नको लागि हकप्रद शेयर निष्काशन गरी पूँजी संकलन गर्न ।
- २) वित्तीय संस्थाको पूँजीगत योजना बमोजिमको पूँजी पुर्याउने उद्देश्य अनुरूप मिति २०७८/०५/२६ गते सम्पन्न २८ औँ बार्षिक साधारण सभाबाट एक शेयर बराबर शुन्य दशमलब सत्तरी शेयर (१ : ०.७०) को अनुपातमा हकप्रद शेयर जारी गरी पूँजी वृद्धि गर्ने निर्णय गरेकोले सोही बमोजिम पूँजी संकलन गर्न ।
- ३) वित्तीय संस्थाले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिलाई विस्तार गर्नका लागि आवश्यक पूँजी संकलन गर्न ।
- ४) वित्तीय संस्थाको प्रबन्धपत्रमा उल्लेख गरिएको उद्देश्यहरु अनुरूप गर्नुपर्ने कार्यहरुको लागि वित्तीय संस्थाको शाखा विस्तार गरी कारोबार वृद्धि गर्न आवश्यक पूँजी जुटाउन र
- ५) वित्तीय संस्थाको निक्षेपकर्ताहरुको हितको संरक्षणलाई सर्वोपरी राख्नको लागि वित्तीय संस्थाको पूँजी आधारलाई मजबुत तुल्याइ राख्न ।

हकप्रद निष्कासनबाट प्राप्त हुने कूल रकम सम्बन्धमा वित्तीय रुपमा स्पष्ट खुलेको उपयोग योजना सहितको विवरण : हकप्रद शेयर निष्कासनबाट प्राप्त रकम निम्न बमोजिमका शिर्षकहरुमा उपयोग गरिनेछ ।

विवरण	रकम (रु.) करोडमा	प्रतिशत	कैफियत
तरलता व्यवस्थापन	७.००	२०.२६	
शाखा विस्तार, संचालन तथा कार्यालयगत सम्पत्ति सामान खरिद	२.००	५.८०	
कर्जा तथा लगानी	२५.५४	७३.९४	
जम्मा	३४.५४	१००	

र) **हकप्रद शेयर बिक्री खुल्ला अवधि :**

हकप्रद शेयरको लागि दरखास्त लिने कार्य कम्तिमा २१ (एकाईस) दिनका लागि खुल्ला राखिनेछ । सो समयमावधि भित्र सम्पूर्ण हकप्रद शेयरको लागि आवेदन नपरेमा “धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १८ को उपनियम २ बमोजिम नेपाल धितोपत्र बोर्डलाई अग्रिम जानकारी दिई निष्काशनकर्ता कम्पनीले सूचना प्रकाशन गरी बढीमा १५ (पन्ध्र) दिन सम्मका लागि धितोपत्रको दरखास्त खुल्ला राख्न सकिनेछ ।

ल) **हकप्रद शेयर खरिदका लागि दरखास्त पाईने, रकम जम्मा गर्ने र आवेदन बुझाउने स्थानहरुका साथै हकप्रद शेयर खरिदका लागि तयार गरिएको “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” प्राप्त गर्न वा हेर्न सक्ने स्थानहरु :**

१. श्री प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौ ।
२. श्री नेपाल फाइनेन्स लिमिटेडको मुख्य शाखा कार्यालय (केन्द्रिय अफिस) काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका, वडा नं. २८, कमलादी तथा वित्तीय संस्थाको शाखा कार्यालयहरु ।
३. श्री नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा (C-ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु । साथै “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” नेपाल धितोपत्र बोर्डको वेबसाईट www.sebon.gov.np वाट समेत हेर्न सकिनेछ :

हकप्रद शेयर खरिदका लागि भर्नुपर्ने दरखास्त फाराम तथा शेयरधनीहरूले आफ्नो हक सम्बन्धि विवरण निष्काशन कम्पनी नेपाल फाइनेन्स लिमिटेडको website: www.nepalfinancelimited.com.np र निष्काशन तथा विक्री प्रबन्धक श्री प्रभु क्यापिटल लिमिटेडको website: www.prabhucapital.com बाट पनि Download गर्न सकिनेछ। उपरोक्त स्थानहरू बाहेक अन्य माध्यम मार्फत दरखास्त दिन चाहने साविक शेयरधनीहरूले शेयर निष्काशन बन्द हुने अघिको मितिसम्ममा प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौको नाममा खिचिएको एकाउण्टपेयी (A/c Payee) ड्राफ्ट साथ शेयरको दरखास्त फारम हुलाक वा कूरियरद्वारा प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौमा पठाउन सकिनेछ। शेयर विक्री बन्द भएको सात (७) दिनपछि प्राप्त ड्राफ्ट र आवेदन फारमलाई बाँडफाँडमा समावेश गरिने छैन।

निष्कासन बैकको नाम तथा ठेगाना :

सि.नं.	बैंकको नाम, ठेगाना	खाता नम्बर
१.	प्रभु बैंक लिमिटेड, कमलादी, काठमाण्डौ।	१११००६३१८१६००११३

व) आफ्नो व्यवसायसँग सम्बन्धित ऐन, नियम, कम्पनी ऐन, तथा अन्य नियमन निकायले दिएको निर्देशनहरूको पूर्ण पालना गरेको सम्बन्धमा उद्घोषण :

वित्तीय संस्थाले गर्ने व्यवसायसँग सम्बन्धित ऐन, नियम, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ कम्पनी ऐन, २०६३ तथा अन्य नियमन निकायले दिएको निर्देशनहरूको पूर्ण रूपमा पालना गरिएको छ र सोही दायराभित्र रही आफ्नो कारोबार गर्दै आइरहेको छ। साथै यस वित्तीय संस्थाको संचालकहरू एवं संस्थापकहरू कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित नेपाल कानूनमा भएको व्यवस्था अनुसार कालोसूचीमा समावेश नरहनुका साथै योग्य रहेको उद्घोषण वित्तीय संस्थाको रहेको छ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट यस संस्थाले आ.व. २०७५/७६ सम्मका विवरणहरू कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरेको र मिति २०७७/०६/१० गतेको विशेष साधारण सभाको निर्णय बमोजिम कम्पनीले पेश गरेको सम्पूर्ण विवरणहरूको आधारमा कम्पनी अद्यावधिक रहेको छ। साथै रोकिएको आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा मिति २०७८/०५/२६ गते सम्पन्न भई आवश्यक विवरणहरू कम्पनी रजिष्ट्रारको कार्यालयमा पेश गरिसकिएको छ। साथै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन साधारण सभा प्रयोजनको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भैसकेको र आगामि वैशाख दोस्रो हप्ताभित्र नै वार्षिक साधारण सभा सम्पन्न गरिने व्यहोरो समेत जानकारी गराउन चाहन्छौं।

क्रेडिट रेटिङ्ग व्यवस्था : यस विवरणपत्र अनुसार निष्काशन गरिने साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ (तेश्रो संशोधन सहित) मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूर रेटिङ्ग गराउनु पर्ने भएकोले क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लिमिटेडबाट इस्यूर रेटिङ्ग गराई "[ICRANP-IR] C+" रेटिङ्ग प्राप्त गरेको छ। यसले समयमा वित्ति दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा ज्यादै उच्च जोखिम जनाउँदछ। ईक्रा नेपाल लिमिटेडले [ICRANP-IR]AAA b)iv [ICRANP-IR]D सम्मको रेटिङ्ग प्रदान गर्दछ जसमा रेटिङ्ग [ICRANP-IR]AAA ले बलियो आधार जनाउँछ र [ICRANP-IR]D ले कमजोर आधार जनाउँदछ। सो सम्बन्धी विवरण यस विवरणपत्रको दफा (व) मा उल्लेख गरिएको छ। इस्यूर रेटिङ्ग ग्रेड प्रदान गरेको मिति : २०७८/०६/१५ (२०२१-१०-०१) र बहाल रहने अवधि २०७९/०६/१० (२०२२-०९-२७) सम्म रहने छ।

श) पछिल्लो ३ वर्षको अधिकतम, न्यूनतम, अन्तिम बजार मूल्यका साथै कारोबार भएको संख्या सम्बन्धी विवरण :

आर्थिक वर्ष	अधिकतम शेयर मूल्य (रु.)	न्यूनतम शेयर मूल्य (रु.)	अन्तिम बजार मूल्य (रु.)	शेयर कारोबार संख्या
०७५/०७६				
०७६/०७७	१७९	१२९	१३४	४६१
०७७/०७८	५८०	१२१	५७०	३४,३८१

आर्थिक वर्ष २०७७/०७८ को पछिल्लो ३ महिनामा भएको शेयर कारोबारको विवरण

आर्थिक वर्ष	अधिकतम शेयर मूल्य (रु.)	न्यूनतम शेयर मूल्य (रु.)	अन्तिम बजार मूल्य (रु.)	शेयर कारोबार संख्या
२०७८ कार्तिक	६३२.०४	४५१.००	६२०.००	४,२४,९३७
२०७८ मंसिर	६३६.००	४५८.००	५११.००	४,३७,२६५
२०७८ पुस	७०२.००	४७०.०९	७०२.००	६,९७,३०८


टिप्पणी : यस वित्तीय संस्थाको अद्यावधिक बजार मूल्य नेपाल स्टक एक्सचेन्ज लिमिटेडले प्रकाशित गर्ने बजार मूल्यसूचीबाट प्राप्त गर्ने सकिनेछ

- ष) यस “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरु” मा उल्लेख भएको विवरणहरु तथ्य, पूर्ण छन्, त्यसमा कुनै फरक परेमा हामी संचालकहरु पूर्ण रुपमा जिम्मेवार हुनेछौं भनी सहि छाप गर्ने संचालकहरुको नाम, दस्तखत ।

सि.नं.	संचालकहरुको नाम	पद	दस्तखत
१.	प्रा.श्री हिरेन्द्रमान प्रधान	अध्यक्ष	
२.	श्री राजन प्रजापती	संचालक	
३.	श्री दिप्रश शाक्य	संचालक	
४.	श्री विकेश शाक्य	संचालक	
५.	श्री लक्ष्मी महर्जन	संचालक	
६.	श्री रोजिना श्रेष्ठ	संचालक	
७.	श्री आनन्द कृष्ण ताम्राकार	स्वतन्त्र संचालक	

स) निष्काशन तथा विक्री प्रबन्धकको उद्घोषण ।

हामीलाई नेपाल फाइनेन्स लिमिटेड तथा यसका संस्थापक/संचालकहरूले उपलब्ध गराएको विवरण तथा जानकारीहरूको आधारमा यस संस्थाको व्यवस्थापकीय, प्राविधिक र आर्थिक पक्षको विश्लेषणात्मक अध्ययनबाट हामी सन्तुष्ट हुनुको साथै “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरू” मा लेखिएका आर्थिक विवरणहरू र अन्य जानकारी तथ्यगत, पूर्ण र सही देखिएकोले लगानीकर्ताहरूलाई लगानी सम्बन्धी निर्णय लिन मद्दत पुग्ने कुरा प्रति विश्वस्त भई हामीले यो “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरू” स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा ऐन र यस नियमावली अनुरूपको योग्यता पुगेको प्रतिवद्धतापत्र (ड्यू डेलिजेन्स सर्टिफिकेट) प्रस्तुत गरेका छौं ।



Ref: PRVUCAPITAL/BD/078-079/687

२०७८/०६/१९

धी नेपाल धितोपत्र बोर्ड,
संस्थानत वित्त विभाग,
सुमलटार, हामिपुर् ।

विषय : धितोपत्र निष्काशन तथा विक्री प्रबन्ध बारे ।

महोदय,

कठमाडौं जिल्ला, काठमाण्डौ महानगरपालिका, वडा नं. २८, काभ्रेवडी, काठमाण्डौ इलाका भएको नेपाल फाइनेन्स लिमिटेडले बाधिकाश शेयरधनीहरूका लागि जारी गर्ने लागेको रु.१००/- दरको ३१,४४,४७४ रोजर हकप्रद साधारण शेयरको लागि निष्काशन तथा विक्री प्रबन्धकको रूपमा सेवा दिन यस प्रभु क्यापिटल लिमिटेड भन्जुर गर्दछौं । हकप्रद शेयर जारी गर्ने क्रममा धितोपत्र कारोबार संग सम्बद्ध कानूनमा भएको व्यवस्था अनुसार हकप्रद शेयर विक्री विवरण गर्ने व्यवस्था मिलाइनेछ । यस निष्काशन सम्बन्धमा क्लेयस कुराहरु जानकारी गराउँदछौं ।

- संगठित संस्थाको “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरू” मा उल्लेख गरिएका विवरण तथा जानकारीहरू तथ्यगत, पूर्ण र सही भएको र पसमाट लगानीकर्ताहरूलाई लगानी सम्बन्धमा सही निर्णय लिन मद्दत हुने देखिन्छ । संगठित संस्थाको व्यवस्थापकीय, प्राविधिक र आर्थिक पक्षको विश्लेषणात्मक अध्ययन बढा संगठित संस्थाले गरेको वा गर्ने लागेको व्यवसाय सम्बन्धमा हामी सकारात्मक धारणा रहेको छ ।
- धितोपत्र कारोबार नियमावली अनुसार पेश गर्नु पर्ने सम्पूर्ण खर्चाबाट र विवरणहरू प्रमाणित गरी व्यहोरा पेश गरिएको र प्रत्येकको एक-एक प्रति सार्वजनिक जानकारीको लागि यस कम्पनीको कार्यालयमा राखिएको छ ।
- हामी विचारमा निष्काशनकर्ता कम्पनीद्वारा निष्काशित धितोपत्र, धितोपत्र सम्बन्धित कसो नियम तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको धितोपत्र सुधारण विनियमवन्दी यमोजिम सूचीकरण हुन योग्य छ ।
- बहिष्कृत शेयरधनीहरूलाई “हकप्रद शेयर निष्काशन सम्बन्धी व्यवस्था तथा विवरणहरू” र दरखास्त फारम सरल तरीकाबाट विवरण गर्ने तथा अन्य जानकारी उपलब्ध गराउने सम्बन्धमा निष्काशनकर्ता कम्पनी संग सम्बन्ध गरी आवश्यक व्यवस्था मिलाइने छ ।
- यस बोर्डबाट जारी गरिएको धितोपत्र निष्काशन तथा विक्री प्रबन्ध निर्देशिकाका उल्लेखित सबै कुराहरु अध्ययन गरी यो निर्देशिकाको व्यवस्थाहरु संग अनुरूप हुने गरी सम्बन्धित कम्पनी/संगठित संस्थाले यस्तो विवरण र दिएको जानकारी सन्तोषजनक पाएको छ ।

धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकको तर्फबाट
प्रभु क्यापिटल लिमिटेड

नाम : दिनेश पञ्चली
पर : प्रबन्ध निर्देशक
तारी :
कार्यालयको छाप :



काठमाडौं, काभ्रेवडी, नेपाल । फोन : ९७७-१-८००९९४७, ८०२२२३९, ८०२२२८०, ८०२२८०९

Kamaladi, KTM, Nepal | Ph: 977-1-4221952, 4222939, 4222987, 4222802

ह) विवरणपत्र, वित्तीय विवरण तथा अन्य कुनै कुरामा विज्ञाने राय दिएको भए सो सम्बन्धी पत्र ।

Prashank & Associates
Chartered Accountants

Firm Regd No. 975
Dhumbarahi-04, Kathmandu
Mobile No.: 9801116894

Nepal Finance Limited
Putalisadak, Kathmandu

Report on Examination of Prospective Financial Information

We have examined the financial projections of Nepal Finance Limited for 3 years consisting FY 2078-79, FY 2079-80 and FY 2080-81 in accordance with the Nepal Standard on Assurance Engagements applicable to the examination of prospective financial information. The accompanying projections were prepared solely as per the requirement of Securities Registration and Issue Regulations, 2073 of Nepal.

This projection has been prepared to be submitted to Securities Board of Nepal for approval of rights issue planned by the financial institution. The management is responsible for the projection including the assumption set out in "Notes to Prospective Financial Statement" on which it is based. The projection has been prepared using FY 2077-78 as certified by internal auditor as base data for projections and set of assumptions that include hypothetical assumptions about future events and management's actions.

The projection has been prepared using set of assumptions that include hypothetical assumptions about future events and management's actions that are not necessarily expected to occur. Consequently, users are cautioned that this projection may not be appropriate for purposes other than that prepared for intended use.

We have carried out examination of the prospective financial information on a test basis. Based on our examination of the evidence supporting the assumptions, nothing has come to our attention which causes us to believe that these assumptions do not provide a reasonable basis for the projection.

Further, in our opinion, the projection is properly prepared on the basis of assumptions as set out in the "Notes to Prospective Financial Statement" and a consistent basis with the historical financial statements using appropriate accounting principles. Even if the events anticipated under the hypothetical assumptions described above occur, actual results are still likely to be different from the projection since other anticipated events frequently do not occur as expected and the variation may be material.

Date: 10/11/2021

Place: Kathmandu

UDIN: 211010CA01C018VCH

For Prashank & Associates
Chartered Accountant



Prashank Sapkota
CA Prashank Sapkota
Proprietor

Email: caprashanksapkota@gmail.com